

सूचना हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) तथा सूचना हक सम्बन्धी
नियमावली २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको



२०८१ वैशाख १ देखि २०८१ असार मसान्तसम्म
सम्पादित प्रमुख क्रियाकलापहरू
(स्वतः प्रकाशन)



थाहा नगरपालिका

नगर कार्यपालिका कार्यालय

इन्द्रायणी चौर, मकवानपुर

फोन: ०५७-४०००५६ र ०५७-४०००६६

२०८१ साउन



२०८१ वैशाख १ देखि २०८१ असार मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु
(स्वतः प्रकाशन)

प्रकाशकः

थाहा नगरपालिका

सूचना प्रकाशन, अभिलेख व्यवस्थापन तथा मुद्रण शाखा


फोन नं. : ०५७-४०००५६ र ०५७-४०००६६

इमेल : thahamunicipality@gmail.com

प्रकाशन : २०८१ साउन ७ गते



पृष्ठभूमि:



थाहा नगरपालिका मध्य नेपालमा पर्ने, मकवानपुर जिल्लाको दोस्रो नगरपालिका हो । नेपाल सरकारको मिति २०७१ साल वैशाख २५ गतेको निर्णयानुसार यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.स हरु दामन, पालुङ र बज्रबाराहीको सम्पूर्ण भुभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । तत्पश्चात् नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरूको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार मकवानपुरको साविकका गा.वि.स.हरू मध्ये थाहा नगरपालिका (२०७१ सालमा घोषणा भएको), आग्रा, टिस्टुङ र चित्लाङ गाविसलाई समायोजन गरी थाहा नगरपालिका गठन गरिएको हो ।

जनतालाई सुसुचित एवं जागरुक वन्न अभिप्रेरित गर्दै थाहा अभियान चलाउनु हुने दिवंगत रुपचन्द्र विष्टको स्मरण गर्दै यस नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ । ऐतिहासिक टिस्टुङ पालुङ शहरको नामबाट परिचित यस पुरानो शहरलाई नगरपालिका घोषणा गर्न वि.स २०५२ सालदेखि पहिल शुरु भएको थियो । यो नगरपालिका महाभारत श्रृंखलाको मध्य भागमा उपत्यकाको रुपमा रहेको छ । यस नगरक्षेत्रको उच्च भागमा रहेको दामन भ्यूटावरवाट विश्वको सर्वोच्च शिखर सगरमाथा सहित २५ भन्दा बढि उच्च हिमशिखरहरूको प्रत्यक्ष मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । आर्कषक पदमार्ग, शितोष्ण हावापानी, विभिन्न धार्मिक स्थलहरू, प्रशस्त जैविक विविधता जस्ता सम्पदाहरू रहेका कारण यस नगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्न सकिने ठुलो संभावना रहेको छ । प्रशस्त उर्वर कृषि भूमि यस क्षेत्रको अर्को वरदान सावित हुदै गएको देखिन्छ । मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथले यस नगरको करिब बीच भागबाट चिर्दै तराई र नेपालको राजधानी काठमाण्डौ जोडेको छ । जिल्ला सदरमुकाम र राजधानी काठमाण्डौको करिब बीच भागमा पर्ने यो नगरबाट दुवै शहरको सडक दुरी करिब ६५ कि.मि रहेको छ ।

कुल क्षेत्रफल १९१.१२ वर्ग कि.मि. रहेको यस थाहा नगरपालिका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले एक प्रमुख पर्यटकिय गन्तव्य नगर हो । पर्यटकिय गन्तव्यहरूको विविधकरण गर्दै नयाँ पर्यटकिय स्थल र उपजहरूको पहिचान विकास तथा पर्यटकिय पुर्वाधारहरूको विकास गरी पर्यटक उद्योगलाई एक प्रमुख आधारको रुपमा विकास गर्न नगरपालिकाले आफ्नो योजनामा समेट्दै विकास कार्य गरिरहेको छ ।

वडागत विवरण:

साविक गा.वि.स.	साविक गाविसको वडा	हाल (थाहा न.पा.) को वडा
पालुङ	१ र २	१
बज्रबाराही	६ र ७	
पालुङ	३, ४, ५, ६, ७, ८ र ९	२
दामन	१, २, ३ र ४	३
दामन	५, ६ र ७	४
दामन	८ र ९	५

बज्रवाराही	८२९	
बज्रवाराही	१, २, ३, ४, ५	६
आग्रा	२, ३, ४, ५, ६	७
आग्रा	१, ७, ८, ९	८
चित्लाड	१, २, ३, ४, ५, ६	९
चित्लाड	६, ७, ८, ९	१०
टिष्टुड	१, २, ३, ४, ५	११
टिष्टुड	४, ६, ७, ८, ९	१२

उल्लेखित सिमाङ्कन तथा वडा विभाजन सम्बन्धी विवरण स्थानीय तहको सीमा निर्धारण आयोगको प्रतिवेदन र नेपाल राजपत्र, २०७३ बमोजिम उल्लेख गरिएको हो ।

नगरपालिकाको काम कर्तव्य र अधिकार:

क. नगर प्रहरी

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचालन गर्न सक्ने:-
 - (क) गाउँपालिका वा नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (ख) गाउँपालिका वा नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (घ) स्थानीय बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन,
 - (ङ) गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
 - (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (छ) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनर्स्थापना,
 - (झ) अनधिकृत विज्ञापन तथा होडिड बोर्ड नियन्त्रण,
 - (ञ) छाडा पशु चौपायाको नियन्त्रण,
 - (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
 - (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य ।

ख. सहकारी संस्था

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- (२) सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,

- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,
 (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।



ग. एफ.एम. सञ्चालन

- (१) एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
 (२) प्रदेश कानूनको अधीनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य ।

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

- (१) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), मनोरञ्जन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
 (२) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, संकलन र व्यवस्थापन,
 (३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्प, जिपफ्लायर, च्याफ्टङ्ग, मोटरबोट, केवुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा सञ्चालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
 (४) जडीबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
 (५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
 (६) ढुगां, गिट्टी, वालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुगां आदि प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर संकलन
 (७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र संकलन
 (८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
 (९) राजस्व सूचना तथा तथ्याकंको आदान प्रदान,
 (१०) सघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
 (११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
 (१२) मालपोत संकलन,
 (१३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

ङ. स्थानीय सेवाको व्यवस्थापन

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
 (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
 (३) सगंठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
 (४) स्थानीय कानून बमोजिम सगंठन तथा व्यवस्थापन सर्वेक्षण गरी सगंठन संरचना तथा दरबन्दी निर्धारण,
 (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
 (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
 (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

च. स्थानीय तथ्याकं र अभिलेख सकंलन

- (१) स्थानीय तथ्याकं सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याकं सय्लन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइसराइ दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्जीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याकंको सकंलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याकं र अभिलेख सकंलन सम्बन्धी अन्य कार्य ।

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकन र नियमन,
- (२) आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याकन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याकन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) संघीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) संघीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याकन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको 'घ' वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

ज. आधारभूत र माध्यमिक शिक्षा

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाइ, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याकन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,



- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्यांकन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साकानं, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धीको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन ।

भ. आधारभूत स्वास्थ्य र सरसफाई

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला संकलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,



- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साभेदारी,
(११) परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन,
(१२) महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन ।

ज. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
(२) बजार तथा हाट बजार व्यवस्थापन,
(३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
(४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
(५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
(६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
(७) स्थानीय व्यापारको तथ्यांक प्रणाली र अध्ययन अनुसन्धान,
(८) निजी तथा गैरसरकारी क्षेत्रसग समन्वय र सहकार्य,
(९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
(१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाकन,
(११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
(१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
(१३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
(१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
(१५) स्थानीयस्तरमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन,
(१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
(१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
(१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
(१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ

- (१) स्थानीय, ग्रामीण तथा कृषि सडक र सिंचाइ सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
(२) स्थानीय, ग्रामीण तथा कृषि सडक, भोलुगें पूल, पुलेसा, सिंचाइ र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,



- (३) स्थानीयस्तरका सिँचाइ प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य ।

ठ. गाउँसभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

- (१) गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन ,
- (४) स्थानीय तहबीच सभा सरोकार तथा साभेदारीका विषयमा संयुक्त समिति गठन,
- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

ड. स्थानीय अभिलेख व्यवस्थापन

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैंगिक सशक्तीकरण सूचाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याक सकलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्वचित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
- (४) सार्वजनिक सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,




- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (६) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

ग. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

- (१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाइ निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
- (३) कृषि तथा पशुपक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- (४) पशुपक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- (५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- (६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- (७) उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- (८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- (९) पशु आहारको गुणस्तर नियमन,
- (१०) स्थानीयस्तरमा पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- (११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- (१२) पशुपक्षी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
- (१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त. जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

- (१) संघ र प्रदेश कानूनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
- (२) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
- (३) जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
- (४) संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागरिक केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन,
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनर्स्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) जेष्ठ नागरिक, अपागंता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।



थ. बेरोजगारको तथ्याकं सकलन

- (१) रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सकलन तथा सूचना व्यवस्थापन,
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याकं सकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याकंको सकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालीमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याकं सकलन सम्बन्धी अन्य कार्य

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि बिउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- (९) प्रागारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

ध. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
- (६) स्थानीय तहमा वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य ।

न. विपद् व्यवस्थापन

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,



- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय,
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याक व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,
- (११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
- (१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य ।

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

- (१) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- (२) पानी मुहानको संरक्षण,
- (३) सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- (४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- (५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सकलन,
- (६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्वर्द्धनमा सहयोग,
- (७) ढुगां, गिट्टी, बालुवा, नुन, माटो, खरीढुगां तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- (८) भौगर्भिक नक्सा प्रकाशन ।

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

- (१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) पुरातत्त्व, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- (३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
- (४) प्रचलित कानून बिरुद्धका कुरीति तथा कुसंस्कार बिरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
- (५) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
- (३) गाउँपालिका तथा नगरपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साभ्ना अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।

(४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क. खेलकुद र पत्रपत्रिका

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन ।

ख. स्वास्थ्य

- (१) संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन,
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- (५) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जीवनशैली, पोषण, शारीरिक ब्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन ।



ग. विद्युत, खानेपानी तथा सिँचाइ जस्ता सेवाहरू

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिँचाइ प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सकलन सम्बन्धी व्यवस्थापन ।

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिबाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक स्रोत साधन र सेवा शुल्क, रोयल्टी संकलन, समन्वय र नियमन,
- (३) खनिज पदार्थको उत्खनन र सो सम्बन्धी रोयल्टी संकलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,
- (५) पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी संकलन ।

ङ. वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता

- (१) वन, जंगल, वन्यजन्तु, चराचुरुगीं, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन,
- (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- (५) स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- (८) वनबीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) वन्यजन्तु र चराचुरुगींको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
- (११) मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुगींको अभिलेखाकन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,



- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाकन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अनुगमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

च. सामाजिक सुरक्षा र गरिबी निवारण

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याक र सूचना व्यवस्थापन,
- (५) गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याक

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याक सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माण ।

झ. सुकुम्बासी व्यवस्थापन

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन ।

ञ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सकलन तथा बाँडफाँट ।



ट. सवारी साधन अनुमति

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
- (३) वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम संवेद्य, अपागता र लैंगिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन ।

नगरपालिकाको अतिरिक्त अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

क. भूमि व्यवस्थापन

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) संघीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन ।

ख. सञ्चार सेवा

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने ।

ग. यातायात सेवा

- (१) स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताका मास ट्राञ्जिट प्रणालीको नीति, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) राष्ट्रिय रेल पूर्वाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको सञ्चालन, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साभेदारी र सहकार्य।
- (६) संघ वा प्रदेशले संविधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्रभित्रको कुनै विषय गाउँपालिका वा नगरपालिकालाई कानून बनाई निक्षेपण गर्न सक्नेछ ।
- (७) गाउँपालिका वा नगरपालिकाले उपदफा (१), (३), (४) र (५) बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।
- (८) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसँग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

(ठ) संघ, संस्था दर्ता तथा नवीकरण

- (१) संघ, संस्था परिचालन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय स्तरका संघ, संस्थाको दर्ता तथा नवीकरण।



वडा समितिको काम, कर्तव्य र अधिकार:

क. वडाभित्रका योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- (१) सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सय्लन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- (२) टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- (३) वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

ख. तथ्याकं अद्यावधिक तथा संरक्षण

- (१) निजी घर तथा घर परिवारको लगत राख्ने,
- (२) ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- (३) खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिकस्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याकं सकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पार्श्वीचित्र तयार तथा अद्यावधिक गर्ने,

ग. विकास कार्य

- (१) बाल उद्यानको व्यवस्था गर्ने,
- (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- (३) पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने,
- (५) खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने,
- (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने,
- (७) वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिकालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- (१०) वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- (११) घरबाट निकास हुने फोहरमैलाको सकलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,

- (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- (१३) कृषि बीउ विजन, मल तथा औषधिको माग सकलन गर्ने,
- (१४) कृषिमा लाग्ने रोगहरूको विवरण सकलन गर्ने,
- (१५) पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- (१६) वडाभित्रको चरनक्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- (१७) स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- (१८) स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- (१९) वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- (२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- (२१) वडा क्षेत्रभित्रको बाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- (२२) वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पन्छाउने,
- (२४) घरेलु उद्योगको लगत सकलन तथा सम्भाव्यता पहिचान गर्ने,
- (२५) वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सकलन तथा संरक्षण गर्ने,
- (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- (२८) सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- (२९) वडालाई बालमैत्री बनाउने,
- (३०) वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपागंता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- (३१) विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- (३२) बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- (३४) अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुऱ्याई औषधोपचार गराउने,
- (३५) असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- (३६) सडक बालबालिकाको उद्धार र पुनर्स्थापनाको लागि लगत सकलन गर्ने,
- (३७) वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने, गराउने,





- (३९) वडालाई वातावरणमैत्री बनाउने,
(४०) प्रागारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने,
(४१) वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवर्द्धन गर्ने ।

घ. नियमन कार्य

- (१) वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको अनुगमन तथा नियमन गर्ने,
(२) सिकर्मी, डकर्मालाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
(३) खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
(४) वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
(५) हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
(६) विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

ङ. सिफारिस तथा प्रमाणित गर्ने

- (१) नाता प्रमाणित गर्ने,
(२) नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
(३) बहाल करको लेखाजोखा सिफारिस गर्ने,
(४) बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने,
(५) मोही लगत कट्टाको सिफारिस गर्ने,
(६) घर जग्गा करको लेखाजोखा सिफारिस गर्ने,
(७) जन्म मिति प्रमाणित गर्ने,
(८) व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
(९) विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
(१०) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
(११) वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अग्रेजि भाषामा समेत सिफारिस तथा प्रमाणित गर्ने,
(१२) घर पाताल प्रमाणित गर्ने,
(१३) व्यक्तिगत विवरण प्रमाणित गर्ने,
(१४) जग्गा धनी दर्ता प्रमाणपुर्जामा घर कायम गर्न सिफारिस गर्ने,
(१५) कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक-फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
(१६) नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
(१७) जग्गा धनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस गर्ने,
(१८) कित्ताकाट गर्न सिफारिस गर्ने,

कार्य विवरण:



प्रमुख प्रशासकीय अधिकृत:

- (१) गाउँपालिका तथा नगरपालिकाको प्रशासकीय प्रमुख रूपमा काम गर्न एक प्रमुखको रूपमा गर्न एक प्रमुख प्रशासकीय अधिकृत रहने छ।
- (२) स्थानीय कानूनद्वारा प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार नतोकेसम्मको लागि प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।
 - (क) सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,
 - (ख) सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
 - (ग) अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन मुल्यांकन गर्ने, गराउने,
 - (घ) कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखापरीक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने,
 - (ङ) आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेश गर्ने,
 - (च) गाउँपालिका वा नगरपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने,
 - (छ) अध्यक्ष वा प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धि आवश्यक कार्य गर्ने, गराउने,
 - (ज) कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
 - (झ) न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धि मिसिल संरक्षण गर्ने, गराउने,
 - (ञ) गाउँपालिका वा नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
 - (ट) सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धि कार्य गर्ने, गराउने,
 - (ठ) सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने,

प्रशासन महाशाखा:


- (१) नगर प्रहरीको गठन, संचालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धि नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुऱ्याउनको लागि नगर प्रहरीको परिचानल गर्न सक्ने :-
 - (१) नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
 - (२) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
 - (३) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
 - (४) स्थानीय बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन,
 - (५) गाउँ वा नगर सरसफाई सम्बन्धि मापदण्डको कार्यान्वयन,
 - (६) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
 - (७) सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,



- (८) विपद् व्यवस्थापन सम्बन्धि खोजी, उद्धार, राहत तथा पनुस्थापना,
- (९) अनाधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड नियन्त्रण,
- (१०) छाडा पशु चौपायाको नियन्त्रण,
- (११) अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
- (१२) कार्यपालिकाले तोकेको अन्य कार्य ।
- (१३) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धि नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (१४) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (१५) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (१६) स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संगठन संरचना तथा दरबन्दी निर्धारण,
- (१६) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (१८) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (१९) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धि अन्य कार्य,
- (२०) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
- (२१) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (२२) भूमिको वर्गीकरण अनुसारको लगत,
- (२३) सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- (३४) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- (२५) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धि अन्य कार्य ।

योजना महाशाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा तयार गरी का.अ. समक्ष पेश गर्ने ।
- योजना छनौटमा टोल विकास संस्थालाई प्राविधिक सहयोग उपलब्ध गर्न लगाउने
- एकिकृत विकाससंग सम्बन्धित निकायहरूसंग निकटतम सम्पर्क कायम गर्न का.अ.लाई सहयोग गर्ने ।
- बार्षिक योजना तयार गर्दा अद्यावधिक योजनासँग मिलान हुने गरी तयार गर्नलाई सहयोग गर्ने ।
- आगामी वर्षको स्वीकृत योजना सम्बन्धित निकायमा पठाउन का.अ.लाई सहयोग गर्ने ।
- योजना तथा कार्यक्रमको सम्भाव्यता अध्ययन, डिजाइन, लागत अनुमान आदि कार्यहरू गर्न लगाउने ।
- व्यवस्थित शहरी विकासका लागि राय सल्लाह सुभावाका लागि का.अ.लाई सहयोग गर्ने ।
- विकास निर्माणसंग सम्बन्धित विभिन्न सूचना एवं तथ्यांक संकलन गर्न लगाई सो उपर आवश्यक कारवाही अगाडि बढाउन लगाउने ।
- योजनाको डिजाइन, लागत अनुमान सहितको विस्तृत विवरण तयार गर्न लगाई सम्बन्धित टोल विकास संस्था, उपभोक्ता समिति र वडा समितिलाई समयमानै उपलब्ध गर्न लगाउने ।



- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वयन गर्ने प्रक्रिया मिलाउन लगाई राय सहित का.अ. मार्फत पेश गर्न लगाउने।
- ठेक्का द्वारा गराइने कार्यहरूको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्भौतासंग सम्बन्धित आवश्यक कार्यहरू गर्ने लगाउने।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरूमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न लगाउने।
- संचालित योजनाहरूको अनुगमन र मूल्यांकन समयमै गर्न लगाउने।
- नियमानुसार योजनाको होडिड बोर्ड योजना स्थलमा राख्न लगाउने व्यवस्था मिलाउने। योजनाको सार्वजनिक परीक्षण जाँच पास तथा छलफल गराउने योजनाहरूको व्यवस्था मिलाउने।
- आयोजना सम्पन्न भएपछि सम्पन्न प्रतिवेदन तयार गर्न लगाई अन्तिम भुक्तानीका लागि का.अ. समक्ष पेश गर्न लगाउने।
- आयोजनाको समीक्षा गर्ने प्रतिवेदन तयार गर्ने र प्रतिनिधिहरूलाई सम्बन्धित क्षेत्रमा पठाउन सहयोग गर्ने।
- ठूला प्रकृतिका आयोजनाहरू मर्मत सम्भार गर्नुपर्ने भएमा सोको लगत तयार गरी आवश्यक कारवाहीका लागि का.अ. समक्ष पेश गर्ने।
- उपभोक्ता मार्फत योजना मर्मत सम्भारको लागि उपभोक्ताबाट शुल्क उठाई उपभोग गर्न उत्प्रेरित गर्न सहयोग गर्ने।
- नगरपालिकाको स्वामित्वमा रहेका पसल कवलहरूको समयसमयमा निरीक्षण गरी मर्मत सम्भार गर्नुपर्ने भएमा का.अ. समक्ष राय सहित पेश गर्न लगाउने।
- घर नक्शापास उपशाखाले गरेका कार्यहरूको रेखदेख, आवश्यकता अनुसार निरीक्षण एवं मूल्यांकन आदि गर्ने।
- घर नक्सा पास गर्दा राय सहित स्वीकृतिका लागि का.अ. समक्ष पेश गर्न लगाउने।
- सडकहरूको वर्गीकरण नामाकरण र मापदण्ड निर्धारणका लागि आवश्यक कार्यहरू गर्न लगाउने।
- वैज्ञानिक घर नम्बर प्रणालीको व्यवस्था गर्न लगाउने।
- यस शाखा संग सम्बन्धित समस्याहरू आइपरेमा सो समाधानका लागि राय सहित का.अ. समक्ष पेश गर्ने।
- आवश्यक स्थानमा सडक बत्ती राख्न लगाउने र आवश्यकता अनुसार मर्मत सम्भार गर्न लगाउने र सो सडक बत्तीको लगत अद्यावधिक गर्न लगाउने।
- न.पा.मा रहेका सवारी साधनहरूको उचित र सुरक्षित प्रयोगका लागि आवश्यक नीति निर्माणमा का.अ.लाई सहयोग गर्ने।
- उक्त निर्माण गरिएको नीति अनुरूप सवारी साधनहरू संचालन भए नभएको निरीक्षण गर्ने।
- सवारी साधनहरू आवश्यकता अनुसार मर्मत सम्भारका लागि आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने।
- यस शाखाबाट भए गरेका कामहरूको मासिक, चौमासिक र बार्षिक प्रतिवेदन समयमै सम्बन्धित निकायमा पठाउन लगाउने।
- यस शाखाबाट भए गरेका कामहरूको मासिक, चौमासिक र बार्षिक रूपमा समीक्षा बैठक राखी छलफल गराउने।
- भवन निर्माण आचार संहिता लागू गर्न का.अ. लाई सहयोग गर्ने।



- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरूको निरीक्षण एवं मूल्यांकन गरी आफूना राय सहित का.अ. समक्ष पेश गर्ने ।
- जि.आई.एस. व्यवस्थित गरी व्यवस्थापन गर्ने ।

सामान्य प्रशासन तथा उद्योग विकास शाखा:

- कार्यालयको सुरक्षा र सरसफाई तथा कर्मचारीहरूको खटनपटन गर्ने
- कर्मचारीहरूको व्यक्तिगत विवरण, विदा तथा अन्य रेकर्डको अद्यावधिकता गर्ने
- न.पा.का प्याड, छापको सुरक्षित प्रयोग गर्ने
- विभिन्न बैठकहरूको उपयुक्त व्यवस्थापन र निर्णय पुस्तिकाको सुरक्षा गर्ने
- सिफारिससंग सम्बन्धित कार्यहरूको यथासक्य छिटो सम्पादन र कागजातहरूको अभिलेख व्यवस्थित गर्ने
- आवश्यक कर्मचारीहरूको दरवन्दी सृजना र व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- स्वीकृत दरवन्दी अनुसार नयां नियुक्ति तथा वढुवा सम्बन्धी सूचनाहरू व्यवस्थित रूपमा राख्ने ।
- कर्मचारीको कार्यविवरण तयार र आवश्यकता अनुसार नियमित रूपमा परिमार्जन समेत गरी अद्यावधिक राख्ने ।
- आवश्यकता अनुसार कर्मचारीलाई खटाउने कार्य तोक्ने ।
- अस्थायी कर्मचारीको म्याद थप सम्बन्धमा समयमै जानकारी गराउने ।
- प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई छिटो, छरितो एवं सर्वसुलभ रूपमा सेवा तथा कार्यसम्पादन गर्न गराउन आवश्यक सहयोग गर्ने ।
- कर्मचारीहरूको वैयक्तिक विवरण, विदा तथा काजको अभिलेख दुरुस्त राख्ने ।
- आवश्यकता अनुसार अन्य प्रशासनिक कार्य गर्ने ।
- समयमै पत्राचार गर्ने र बुझाएका पत्रहरूको भर्पाई व्यवस्थित रूपमा राख्ने ।
- बैठकमा भएका निर्णयहरू लेखन कार्यमा सहयोग गर्ने तथा निर्णय पुस्तिका सुरक्षित साथ राख्ने ।
- निर्णय उतार गरि सम्बन्धित निकायमा पठाउने ।
- निर्णय प्रतिलिपी समयमै तयार गर्ने ।
- नियमानुसार तोकिएका क्षेत्रहरूमा सिफारिशका लागि आवश्यक कागजातहरू तयार गर्ने ।
- भएका सिफारिशहरू सम्बन्धित सेवाग्राही लाई उपलब्ध गराई कार्यालयको प्रति सुरक्षित साथ राख्ने व्यवस्था मिलाउने ।
- कार्यालय खोल्ने, बन्द गर्ने तथा सरसफाई आदिको बन्दोबस्त गर्ने गराउने ।
- कार्यालयको सुरक्षार्थ दैनिक पालो पहराको जिम्मा दिने ।
- कर्मचारीको दैनिक उपस्थिति-हाजिरी र लगवुक कार्यान्वयनमा ल्याउने ।
- निर्वाचित जनप्रतिनिधि तथा पदाधिकारीहरूको व्यवस्थित रूपमा अभिलेख राख्ने ।
- नगर प्रमुख, उपप्रमुख एवं वडा अध्यक्षहरूको कार्यकक्षको सरसफाई लगायतका अन्य सुव्यवस्था मिलाउने
- जनप्रतिनिधिहरूको बैठक सञ्चालनका लागि आवश्यक बैठक कक्षको व्यवस्था र समयमै सरसफाई गराउने ।



- कार्यालय प्रमुखको अन्य निर्देशनको पालना गर्ने ।

दर्ता चलानी सम्बन्धी कार्य गर्ने र गराउने

- कार्यालयमा आएका पत्रहरु दर्ता गर्ने र सम्बन्धित फांटमा बुझाउने सम्बन्धी कार्य ।
- कार्यालयबाट भएका कामहरु चलानी गरी सम्बन्धित ठाउंमा पठाउने सम्बन्धी कार्य ।
- कार्यालयबाट भएका सिफारिसहरुको प्रतिलिपि व्यवस्थित गरी राख्ने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लिए अह्राएको अन्य कार्य गर्ने ।

सोधपुछ सम्बन्धी कार्य गर्ने र गराउने

- सोधपुछ गर्नेलाई जानकारी गराउने सम्बन्धी कार्य ।
- विभिन्न सिफारिस सम्बन्धी निवेदनहरु सेवा ग्राहीलाई उपलब्ध गराउने,
- लेखपढ गर्न नसक्ने सेवाग्राहीहरुको निवेदन लेखी सहयोग गर्ने
- इन्टरकम टेलिफोन संचालन गर्ने
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लिए अह्राएको अन्य कार्य गर्ने ।

○ उद्योग विकासतर्फः

- स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धि नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- बजार तथा हाट बजार व्यवस्थापन,
- स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धि पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखखाङ्कन,
- स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखखाङ्कन,
- उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- वातावरण संरक्षण र जैविक विविधता सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरुको यिनन्त्रण, अनुगमन तथा नियमन,
- स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,



- स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रवर्द्धन,
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धि अन्य कार्य,
- जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धि स्थानीय नीति, कनून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- पानी मुहानको संरक्षण
- सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम,
- भू-संरक्षण जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,
- खानी तथा खनिज पदार्थ सम्बन्धि सूचना तथा तथ्याङ्क संकलन,
- बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सम्वर्द्धनमा सहयोग,
- ढुङ्गा, गिट्टी, बालुवा नुन, माटो, खरिढुङ्गा तथा स्लेट जस्ता खनिजजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन,
- भौगर्भिक नक्सा प्रकाशन ।

आर्थिक प्रशासन शाखा:

- बजेट तयारी सम्बन्धी कार्य ।
- आम्दानी जम्मा गर्ने र अभिलेख राख्ने सम्बन्धी कार्य ।
- भुक्तानी र अभिलेख राख्ने सम्बन्धी कार्य ।
- आन्तरिक तथा अन्तिम लेखा परीक्षण गराउने कार्य ।
- बेरुजु फर्छ्यौटका लागि प्रमाण जुटाउने कार्य ।
- रकम निकासालागि सम्बन्धित अड्डाहरुमा पत्राचार सम्बन्धी कार्य ।
- सामाजिक सुरक्षा भत्ता निकासामा सम्बन्धी कार्य ।
- दैनिक, मासिक, वार्षिक आय व्ययको विवरण तयारी सम्बन्धी कार्य र बैंक रिक्न्साईल सम्बन्धी कार्य ।
- कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको तलब, भत्ता तथा सुविधा वितरण सम्बन्धी कार्य ।
- विजुली, धारा, टेलीफोनको महशुल भुक्तानी सम्बन्धी कार्य ।
- खर्च सम्बन्धी वीलहरु चेक जांच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्य ।
- धरौटी अभिलेख राख्ने तथा फिर्ता दिने कार्य ।
- कर्मचारी कल्याण कोष संचालन सम्बन्धी कार्य ।
- नगद तथा अभिलेखहरुको सुरक्षा सम्बन्धी कार्य ।
- वित्तिय प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य
- आय व्यय विवरण सार्वजनिक गर्न सूचना केन्द्रमा विवरण उपलब्ध गराउने कार्य ।
- प्रचलित कानून र कार्यकारी अधिकृतको निर्देशन अनुसारका अन्य कार्यहरु
- धराटी आदेशानुसार फिर्ता खर्च तथा सदरस्याहा गर्न लगाउने ।



- भौचरहरु मलेप फारामहरुमा व्यक्तिगत खाता तथा बजेट विवरण खातामा चढाउन लगाउने ।
- न.पा. बैठकबाट आर्थिक सम्बन्धी भएका निर्णयहरु अध्ययन एवं कार्यान्वयन गर्न लगाउने ।
- तलब भत्ता वितरण गर्ने एवं संचय कोषमा पठाउनुपर्ने कट्टी रकम समयमानै पठाउन लगाउने ।
- समयमा निकास माग गर्ने र खर्च गरी मासिक, चौमासिक र बार्षिक प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा समयमानै पठाउन लगाउने ।
- पेशकी तथा बेरुजुलाई नियमित, मिन्हा एवं असुल उपर गर्न आवश्यक व्यवस्था मिलाउन लगाउने ।
- नियमित रुपमा आलेप र मलेप गराउन लगाउने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- खाताहरु प्रमाणित गराउन लगाउने ।
- अनुमानित बार्षिक आयव्ययको मस्यौदा तयार गर्ने कार्यमा का.अ.लाई सहयोग गर्ने ।
- कार्यालयको तर्फबाट तिर्नुपर्ने महशुलहरु समयमा बुझाउन लगाउने ।
- आ.व.को अन्त्य पछि अर्को आ.व.मा सम्पूर्ण आर्थिक जिम्मेवारी सार्ने लगाउने ।
- अवकास प्राप्त कर्मचारीहरुको सम्पूर्ण रकम दिने व्यवस्था गर्न लगाउने ।
- आम्दानी बृद्धि हुन सक्ने क्षेत्रहरुको पहिचान गर्न लगाउने ।
- न.पा.ले लिनुपर्ने सम्पूर्ण कर दस्तुर एवं शुल्क उठाई जम्मा हुन आएको रकम राजश्व आम्दानी बाधी दैनिक रुपमा बैंक दाखिला गर्ने र दैनिक, मासिक, चौमासिक र बार्षिक प्रतिवेदन का.अ. समक्ष पेश गर्न लगाउने ।
- कर असुलीमा आएका समस्याहरुको समाधान गर्न लगाउने ।
- नियमानुसार जिन्सी निरीक्षण गर्न लगाउने ।
- जिन्सी अभिलेखहरु राख्न लगाउने ।
- नगरपालिकालाई आवश्यक पर्ने जिन्सी सामग्रीहरु नियमानुसार खरिद एवं वितरण गर्न लगाउने ।
- कार्यालय प्रमुखले लिए अह्राएको अन्य कार्य गर्ने ।

राजश्व शाखा:

- करदाताले तिर्नुपर्ने कर, शुल्क, दस्तुर, जरिवाना आदि तय गरी असुल गर्ने कार्य ।
- व्यवसाय प्रमाणपत्र दिने र नविकरण सम्बन्धी कार्य ।
- राजश्व संकलनको अद्यावधिक अभिलेख राख्ने तथा दैनिक कर असुली विवरण तयारी सम्बन्धी कार्य ।
- राजश्व सम्बन्धी प्रचार प्रसार तथा गोष्ठी संचालन सम्बन्धी कार्य ।
- कर चुक्ता सिफारिश सम्बन्धी कार्य ।
- राजश्व परामर्श समितिको काम कारवाहीमा सहयोग गर्ने कार्य ।
- नगरपालिको सम्पत्ति भाडामा दिने तथा राजश्व ठेक्का पट्टा सम्बन्धी कार्य ।
- करदाताको सर्भेक्षण सम्बन्धी कार्य ।
- कर दाताहरुलाई करको दायरा भित्र ल्याउनको लागि आवश्यक कार्यहरु ।
- डिलरसिप सिफारिश सम्बन्धी कार्य ।
- प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य ।



- वार्षिक तथा पटके सवारी कर सम्बन्धी लगत अद्यावधिक राख्ने सम्बन्धी कार्य ।
- घर भाडा असुली तथा अध्यावधिक अभिलेख राख्ने ।
- व्यवसाय कर सम्बन्धी असुली अभिलेख व्यवस्थित गरिएको ।
- सवारी कर असुलीको ठेक्का बन्दोबस्त सम्बन्धी कार्य ।
- सवारी कर रसिद जिम्मा लिने, असुल उपर गर्ने र अभिलेख राख्ने कार्य ।
- असुली रकम दैनिक बैंक दाखिला गर्ने र फाँटवारी पेश गर्ने कार्य ।
- सम्पत्ति कर सम्बन्धमा नगरवासीलाई अवगत गराउने ।
- सम्पत्ति कर लगत अद्यावधिक राख्ने सम्बन्धी कार्य ।
- सम्पत्ति करको करदाताहरूको सम्पत्तिको मूल्यांकन गर्ने कार्य ।
- सम्पत्ति कर रकम संकलनको अभिलेख राख्ने तथा सम्बन्धी कार्य ।
- संकलित सम्पत्ति कर रकमको फाँटवारी पेश गर्ने कार्य ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरूको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश
- न.पा. र गा.वि.स. हरूका उद्यमी समूहहरूको ऋण लगानीका कागजात तयार गर्ने र सोको अभिलेख राख्ने
- दैनिक असुली/बैंक दाखिला, बैंक क्यास बुक पोष्टिड लगायत असुली तालिका तयार गरी लागू गराउने ।
- टोल विकास संस्था एवं उद्यमी समूहका लागि आवश्यक बैंक सिफारिश गर्ने
- खराब ऋण, ढिला सुस्ती ऋण, लगानीमा रहेको ऋण, ब्याज, हर्जना आदिको विवरण तयार गर्ने ।
- साभेदारी विकास समितिको बैठकका लागि आवश्यक शाखाका एजेण्डा: ऋणीको विवरण, उपकरण र कार्यक्रमको कागजात तयार गर्ने ।
- टोल विकास संस्थाका सदस्य, ऋणी आदिसंग विविध विषयमा पलफल तथा जानकारी गराउने ।
- ऋणीलाई ताकेता गर्ने काममा बजार केन्द्र उत्प्रेरक तथा समुदाय परिचालकलाई सहयोग गर्ने ।
- कोषको विविध गतिविधिहरूको विषयमा कार्यक्रम तथा योजना तयार गर्न शाखा प्रमुखलाई सहयोग गर्ने ।
- वित्तीय विवरण तयार गरी शाखा प्रमुख मार्फत कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लिए अह्राएको अन्य कार्य गर्ने ।

सहकारी शाखा:

- सहकारी संस्था सम्बन्धि स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,
- सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धि स्थानीय मापदण्ड निर्धारण र नियमन,
- सहकारी सम्बन्धि राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य,
- सहकारी सम्बन्धि स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसंधान,
- स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,

- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास ।




जिन्सी तथा खरिद शाखा:

- नियमानुसार जिन्सी निरीक्षण गर्ने लगाउने ।
- जिन्सी अभिलेखहरू राख्न लगाउने, जिन्सी सम्बन्धी आम्दानी खर्चको समेत अभिलेख राख्ने ।
- नगरपालिकालाई आवश्यक पर्ने जिन्सी सामग्रीहरू नियमानुसार खरिद एवं वितरण गर्न लगाउने ।
- नगरपालिका कार्यालय संचालनका लागि आवश्यक सामानहरू खरीद सम्बन्धी कार्य ।
- नगरपालिकाको स्थायी सम्पत्तिको अभिलेख राख्ने सम्बन्धी कार्य ।
- सामानहरूको प्राप्ति, अभिलेख, वितरण, खर्च, सुरक्षा सम्बन्धी कार्य ।
- जिन्सी सामान लिलाम तथा मिन्हा सम्बन्धी कार्य ।
- सवारी साधन र अन्य सामानहरूको मर्मत तथा संभार सम्बन्धी कार्य ।
- नगरपालिकाका सवारी साधनहरूको इन्धन व्यवस्थापन सम्बन्धी कार्य ।
- भवन तथा अन्य संरचनाको साधारण मर्मत तथा संभार सम्बन्धी कार्य ।
- निर्माण समाग्रीहरूको खरिद तथा ढुवानीको ब्यवस्था मिलाउने कार्य ।
- जिन्सी निरीक्षण गराउने कार्य ।
- जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्ने कार्य ।
- कार्यालयमा रहेका सवारी साधनहरूको इजाजत नवीकरण सम्बन्धी कार्य ।
- कागजात धुल्याउने सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- सफ्टवेयरहरू संचालन ब्यवस्था मिलाउने कार्य ।
- प्रगति प्रतिवेदन तथा अन्य विवरण तयारी सम्बन्धी कार्य ।
- यस शाखा अन्तर्गत रहेका कर्मचारीहरूको निरीक्षण एवं मूल्यांकन गरी आफ्नो राय सहित का.अ. समक्ष पेश गर्ने ।
- प्रचलित कानून र कार्यकारी अधिकृतको निर्देशन अनुसारका अन्य कार्यहरू
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लिए अह्राएको अन्य कार्य गर्ने ।

प्राविधिक शाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा अनुसारको कामहरू गर्ने ।
- विकास निर्माणको कार्यहरूसंग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्यहरू गर्ने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वयन गर्ने प्रक्रिया मिलाई योजना महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
- ठेक्काद्वारा गराइने कार्यहरूको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्भौतासंग सम्बन्धित आवश्यक कार्यहरू गर्ने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरूमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरूलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।

- **संचालित** विकास निर्माण तथा योजनाहरूको नियमित अनुगमन र मूल्यांकन समयमा नै गर्ने ।
- योजना तथा विकास निर्माणको कामहरूको DPR, लागत अनुमान तथा विल भौचरहरू समेत तयार गरी सम्बन्धित शाखा तथा महाशाखामा पेश गर्ने
- प्राविधिक शाखाको सम्पूर्ण कार्यहरू गर्ने ।
- आफ्नो जिम्मामा रहेको सामानहरूको सुरक्षा गरी चुस्त दुरुस्त रूपमा काम गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- महाशाखा प्रमुख तथा कार्यालय प्रमुखले लिए अराएको सम्पूर्ण कार्य गर्ने ।



भवन निर्माण तथा इजाजत शाखा:

- स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- भूमिको वर्गीकरण अनुसारको लगत,
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
- नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण,
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धि अन्य कार्य,
- नगरपालिकावाट घर निर्माण स्वीकृती प्राप्त गर्नु पर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धित व्यक्तिलाई जानकारी गराउने ।
- घरनक्सा स्वीकृतीका लागि निवेदन फारम उपलब्ध गराउने ।
- नक्सा पासको निवेदन दर्ता गर्ने ।
- घरनक्सा पास दस्तुर चेक गर्ने ।
- प्रमाण हेरी १५ दिने सूचना टास गर्ने, गराउने ।
- सर्जिमिन मुचुल्का र प्राविधिक प्रतिवेदन तयार गर्ने ।
- प्राविधिक प्रतिवेदन सहित शाखा प्रमुख मार्फत कार्यकारी अधिकृत समक्ष स्वीकृतीको लागि पेश गर्ने ।
- स्वीकृत नक्सा वमोजिम कार्य क्षेत्रमा गई सडक मापदण्ड छुट्याउने ।
- स्वीकृत नक्साको अभिलेख र रेकर्ड राख्ने ।
- म्याद थप सम्बन्धी निवेदनमा कारवाही गर्ने ।
- घरनक्साको प्रतिलिपी माग भएमा प्रतिलिपी उपलब्ध गराउने ।
- नक्सा नामसारी नियमानुसार गर्ने ।
- विना ईजाजत घर निर्माण भएको पाईएमा निर्माण कार्य रोक्काराखी कारवाही अगाडी चलाउने ।
- स्वीकृत ईजाजत वमोजिम घर निर्माण भए नभएको जांच गर्ने ।
- निर्माण सम्पन्न प्रमाण पत्र माग भएमा तयार पारी पेश गर्ने ।
- अनियमित तरिकाले निर्माण भएका पर्खाल, घर लगायतका संरचनाहरूको रोक्काको लागि अनुगमन गर्ने ।
- नगर क्षेत्रभित्र रहेका घरहरूको घर नम्बरीड गरी घर नम्बर वितरणको व्यवस्था मिलाउने ।



- घर नक्सा पास भई सके पछि सो को लगत राजस्व शाखामा पठाउने ।
- नगर क्षेत्रभित्रको घरजग्गा प्रमाणित गरी घरवाटोको सिफारीश गर्ने ।
- सडकको वर्गिकरण, नामाकरण, र निर्धारण भएको मापदण्ड कार्यान्वयन गर्ने ।
- मापदण्ड परिमार्जन, थप निर्धारण गर्नु पर्ने भएमा कार्यकारी अधिकृत मार्फत बोर्डमा पेश गर्ने ।
- न.पा. क्षेत्रभित्र निर्माण भएका सडकहरूको लगत राख्ने ।
- भवन निर्माण सम्बन्धी मापदण्डको प्रचार प्रसार गर्ने ।
- भुकम्प निरोधक घर निर्माण गराउन प्रयास र पहल गर्ने ।
- कार्यकारी अधिकृत साथै शाखा प्रमुखद्वारा प्राप्त अन्य निर्देशनहरूको पालना गर्ने ।

योजना शाखा:

- नगरपालिकाको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक र बार्षिक योजना तर्जुमाको आधार तथा प्राथमिकता निर्धारण गर्ने तरिकाको मास्यौदा अनुसारको कामहरू गर्ने ।
- विकास निर्माणको कार्यहरूसंग सम्बन्धित सम्पूर्ण प्राविधिक कार्यहरू गर्ने ।
- नियमानुसार बोलपत्र, कोटेशन, उपभोक्ता, अमानत वा सोभै कार्यान्वयन गर्ने प्रक्रिया मिलाई योजना महाशाखा प्रमुख समक्ष पेश गर्ने ।
- ठेक्काद्वारा गराइने कार्यहरूको समयमै टेण्डर, कोटेशन आब्हान तथा सम्भौतासंग सम्बन्धित आवश्यक कार्यहरू गर्ने ।
- उपभोक्ता समितिद्वारा संचालन गरिने योजनाहरूमा उपभोक्ता समिति गठनमा सहयोग पुर्याई निजहरूलाई आवश्यक तालिमको व्यवस्था गर्ने ।
- संचालित विकास निर्माण तथा योजनाहरूको नियमित अनुगमन र मूल्यांकन समयमा नै गर्ने ।
- योजना तथा विकास निर्माणको कामहरूको म्एच, लागत अनुमान तथा विल भौचरहरू समेत तयार गरी सम्बन्धित शाखा तथा महाशाखामा पेश गर्ने
- प्राविधिक शाखाको सम्पूर्ण कार्यहरू गर्ने ।
- आफ्नो जिम्मामा रहेको सामानहरूको सुरक्षा गरी चुस्त दुरुस्त रूपमा काम गर्ने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।
- महाशाखा प्रमुख तथा कार्यालय प्रमुखले लाए अराएको सम्पूर्ण कार्य गर्ने ।

शिक्षा शाखा:

- प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाई र विशेष शिक्षा सम्बन्धित नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमन,
- सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, संचालन, व्यवस्थापन तथा नियमन,
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, संचालन, अनुमति, अनुगमन, मूल्यांकन, र नियमन,



- मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
- गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- गाउँ तथा नगर शिक्षा सममित गठन तथा व्यवस्थापन,
- विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- विद्यालयको नामाकरण,
- सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामाग्रीको वितरण,
- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, संचालन र व्यवस्थापन,
- आधारभूत तहको परीक्षा संचालन, अनुगमन तथा व्यवस्थापन,
- विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- ट्यूसन, कोचिङ जस्ता विद्यालयबाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- स्थानीय पुस्तकालय र वाचनालयको संचालन तथा व्यवस्थापन,
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट अनुगमन र नियमन,
- शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
- अतिरिक्त शैक्षिक क्रियाकलापको संचालन,

स्वास्थ्य शाखा:

- आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धि नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यन्वयन तथा नियमन,
- आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको संचालन र प्रवर्द्धन,
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा संचालन,
- स्वास्थ्य सेवा सम्बन्धि भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदूषण नियन्त्रण र नियमन,
- सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- स्वास्थ्यजन्य फोहोरमैला संकलन पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- रक्त संचार सेवा तथा स्थानीय शहरी स्वास्थ्य सेवा संचालन,
- औषधि पसल संचालन, अनुमति, अनुगमन र नियमन,



- सरफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साभेदारी,
- परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धि सेवा संचालन, अनुमति, अनुगमन तथा नियमन,
- महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन,
- संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धि लक्ष्य र गुणस्तर निर्धारण,
- जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, संचालन अनुमति र नियमन,
- स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण,
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
- स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको संचालन,
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायामा, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पंचकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- जुनोटिकर कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- सुती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- जनस्वास्थ्य, आपतकालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन,
- रोगको नियन्त्रण तथा रोकथाम,
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन,

कृषि विकास शाखा:

- स्थानीयस्तरमा कृषि सम्बन्धि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- स्थानीयस्तरमा कृषि सम्बन्धि प्रविधिको संरक्षण र हस्तान्तरण,
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,



- कृषक समुह, कृषि सहकारी र कृषि सम्बन्धि स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विसका र सशक्तिकरण,
- कृषि सम्बन्धि सूचनाको प्रचारप्रसार,
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,
- कृषि प्रसार सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण सम्बन्धि अन्य कार्य,
- कृषि विउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- कृषि तथा पशुपंक्षी बजार सूचना, बजार तथा हाट बजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको संचालन, अनुगमन र नियमन,
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- कृषि कृषि उत्पादन व्यवस्थापन, स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

पशु सेवा शाखा:

- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
- स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
- पशु आहारको गुणस्तर नियमन,
- पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,
- पशुपंक्षी सम्बन्धि बीमा र कर्जा सहजीकरण,
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धि अन्य कार्य,
- उच्च मूल्ययुक्त पशुजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
- पशुपंक्षी बजार सूचना, बजार तथा हाट बजारको पूर्वाधार निर्माण, कृषक क्षमता विकास कार्यक्रमको संचालन, अनुगमन र नियमन,
- पशुपंक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,
- पशुपालन, पशु स्वास्थ्य सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

सामाजिक विकास वन तथा वातावरण शाखा:




○ वातावरण तर्फ:

- नगरक्षेत्रको फोहर संकलन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- सरसफाइ सम्बन्धी नगरवासीहरूमा सचेतना कार्यक्रम संचालन गर्ने ।
- सरसफाइका लागि स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसंग सहकार्य गर्ने
- ढल व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- ल्याण्डफिल साइटको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- वेवारिसे लासको व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- तरकारी बजार, हाट बजार, पशुवधशालाको व्यवस्थापनामा सहयोग गर्ने ।
- छाडा पशु तथा भुस्याहा कुकुर नियन्त्रण गर्ने ।
- वडा तथा नगरलाई पूर्ण सरसफाई घोषण गर्ने कार्यमा बिषेश सहयोग गर्ने ।
- सरसफाई अर्न्तगतका कर्मचारीहरूको रेखदेख एव निरिक्षण गरि भएको कार्य शाखा प्रमुखलाई जानकारी गराउने ।
- सरसफाई सवारी साधनको नियमित लगबुक राख्ने र फोहर संकलन गर्ने सम्बन्धी तालिका निर्माण गरि फोहर समयमा उठे नउठेको अनुगमन गर्ने
- बाटोघाटो, कोठ कटेरा भए नभएको सिफारिस गर्ने ।
- वातावरण दिवस मनाउनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने ।
- वातावरण सुरक्षाका लागि हरियाली क्षेत्र तोक्न सहयोग गर्ने ।
- सार्वजनिक खुल्ला स्थानमा विरुवा रोप्न पहल गर्ने ।
- नगर क्षेत्रका सामुदायिक तथा कबुलियती वनका समूहसँग समय समयमा छलफल तथा परामर्श गर्ने ।
- वातावरणीय प्रभाव अनुकूलनका लागि अध्ययन गर्ने ।
- नगर क्षेत्रमा वातावरणीय सम्बन्धी विभिन्न अन्तरक्रिया कार्यक्रमहरू गर्ने ।
- शाखा प्रमुख तथा कार्यकारी अधिकृतले लागू अह्राएको कार्य गर्ने ।

○ सामाजिक विकास तथा विपद् व्यवस्थापन तर्फ:

- विपद् व्यवस्थापन सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत समग्रिको पूर्व भण्डारण, वितरण र समन्वय,
- स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
- विपद् खोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण,



- विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- विपद् व्यवस्थापन कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- विपद् जोखिम न्यूनीकरण सम्बन्धि स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- विपद् व्यवस्थापनको कोषको स्थापना तथा संचालन र स्रोत साधनको परिचालन,
- स्थानीयस्तरको विपद् सम्बन्धि तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- स्थानीय आपतकालीन कार्य संचालन प्रणाली,
- समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रमको संचालन,
- विपद् व्यवस्थापन सम्बन्धि अन्य कार्य ।
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
- पुरातत्व, प्राचीन स्मारक तथा संग्राहलयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास,
- परम्परागत जात्रा तथा पर्वको संचालन र व्यवस्थापन,
- प्रचलित कानूनविरुद्धका कुरिती तथा कुसंस्कारविरुद्ध सामाजिक परिचालन सम्बन्धि कार्य,
- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धि अन्य कार्य ।
- स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, संचालन तथा विकास,
- स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- खेलकुदको विकास र प्रवर्द्धन,
- खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- खेलकुद सम्बन्धि पूर्वाधार विकास,
- स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन,
- वन, जङ्गल वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविका विविधता सम्बन्धि स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती र साभेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन,
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
- स्थानीयस्तरमा नदी किनारा, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
- स्थानीयस्तरमा निजी वनको प्रवर्द्धन, अनुगमन र नियमन,
- स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धि, सर्वेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन,
- वन बीउ बगैचा स्थापन, व्यवस्थापन प्रवर्द्धन,
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,



- मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन,
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धि लगत,
- मिचाहा प्रजातिको नियन्त्रण,
- स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- जैविक विविधताको अभिलेखाङ्कन,
- स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- स्थानीय साना जल उपयोग सम्बन्धि क्षेत्रगत आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन,
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन ,
- स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

पञ्जिकरण/सामाजिक सुरक्षा/सूचना प्रकाशन अभिलेख व्यवस्थापन तथा मुद्रण शाखा:

- ब्यक्तिगत घटना दर्ता सम्बन्धी अभिलेख अद्यावधिक गर्ने ।
- ब्यक्तिगत घटना दर्ता सम्बन्धी आवश्यक सूचना फारामहरूको ब्यवस्था गर्ने ।
- ब्यक्तिगत घटना दर्ता र परिवार लगत सम्बन्धी ऐन, नियम, नीति, निर्देशिका अनुसार आवश्यक कार्ययोजना तयार गर्ने ।
- मासिक रूपमा घटना दर्ता विवरण, घटना दर्ता फारम र राजस्वको विवरण बुझिलिई सुरक्षित साथ राख्ने र स्थानीय विकास मंत्रालयमा पठाउनु पर्ने विवरण (जिविस मार्फत) समयमै पठाउने ।
- ब्यक्तिगत घटना दर्ता कार्यक्रम संचालन गर्ने र सोको प्रतिवेदन गर्ने ।
- ब्यक्तिगत घटना दर्ताको महत्व र अनिवार्यताको वारेमा प्रचार प्रसार गर्ने ब्यवस्था मिलाउने ।
- ब्यक्तिगत घटना दर्तासंग सम्बन्धित आवश्यक तालिम, गोष्ठी, अनुशिक्षण आदि कार्यक्रम संचालन गर्न मानव संशाधन विकास इकाईलाई सहयोग गर्ने ।
- ब्यक्तिगत घटना सम्बन्धी तथ्याङ्कहरू योजना तर्जुमाका चरणहरूमा प्रयोगमा ल्याउन सहयोग गर्ने
- असहाय, वृद्ध, एकल महिला, अपाङ्गहरूको अभिलेख नियमित रूपमा अद्यावधिक गर्ने ।

- आर्थिक प्रशासन शाखा तथा सामाजिक विकास शाखासंगको सहकार्यमा सामाजिक सुरक्षा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने ।
- सामाजिक सुरक्षा कार्यक्रमको भत्ता समयमा नै वितरण गर्ने कार्यमा आवश्यक सहयोग गर्ने ।
- तोकिएको समयमा प्रत्येक आ.व.मा थप हुने वृद्ध, असहाय तथा अपाङ्गको विवरण संकलन गर्ने र परिचयपत्र वितरणको लागि सामाजिक सुरक्षा समितिमा पेश गर्न सहयोग गर्ने ।
- अभिलेखको लागि आवश्यक नगर सूचनाहरू सूचना शाखामा उपलब्ध गराउने ।
- शाखा प्रमुख एवं कार्यालय प्रमुखले लिए अह्राएको अन्य कार्य गर्ने ।



○ सूचना तर्फः

- सूचना संकलन, संग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने
- शाखाहरूबाट आएका मासिक कार्य प्रगति विवरण तयार गरी त्यसको अभिलेख राख्ने । सम्बन्धित निकायमा पठाउने कार्य ।
- सूचना प्रकाशन बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सूचनाहरू प्रकाशन गर्ने ।
- शाखागत कार्य प्रगति प्रकाशित पुस्तक तथा बुलेटिन, पत्र पत्रिका पुस्तक आदिहरूको अभिलेख राख्ने कार्य ।
- इमेल, इन्टरनेट र वेबसाइटको सञ्चालन र सूचनाहरूको अद्यावधिक व्यवस्थापन गर्ने ।
- सबै शाखा तथा वडा कार्यालयमा भए गरेका गतिविधिहरू सूचना शाखामा अभिलेखीकरण गर्ने ।
- कार्यालयमा आउने पत्रपत्रिकाहरू, सूचनाशाखा मार्फत् लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने ।
- कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाहगर्दा सूचना शाखामार्फत् गर्ने ।
- कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तथ्यांक, कार्यप्रगति विवरण, बुलेटिन, ब्रोसर, नागरिक वडापत्र, तथा अन्य त्यसता जानकारी दिने साथै सूचना मुलक प्रकाशनहरू सूचना शाखाबाट प्रकाशन गर्ने ।
- सूचना शाखा कार्यालयको एक अभिन्न अङ्ग भएकोले यसको उचित व्यवस्थापन र कार्यन्वयनमा जोड दिने ।
- योजना तर्जुमा, अनुगमन र मुल्यांकनको लागि आवश्यक सूचना संकलन, विश्लेषण, प्रकाशन र वितरण गर्ने
- सरोकारवालाहरूको आर्थिक तथा प्राविधिक सहयोगमा प्राथमिक तथ्यांक संकलन गरी प्रशोधन गर्ने विभिन्न विषयगत कार्यालय, सरकारी तथा गैरसरकारी संघ सस्थाहरूबाट प्राप्त हुने तथ्यांकहरूलाई समेत व्यवस्थित गरि प्रयोगमा ल्याउने
- यस शाखाले नगरको वस्तुगत विवरण, क्षेत्रगत विश्लेषण प्रतिवेदन, वित्तीय विश्लेषण, संस्थागत प्रतिवेदन, विकास बुलेटिन, नगर समाचार, ब्रोसरहरूको प्रकाशन लगायत सोको अध्यावधिक गर्ने र सरोकारवालाहरूलाई उपलब्ध गराउने
- केन्द्रमा उपलब्ध प्रकाशनहरू, प्रतिवेदन, सूचना तथा तथ्यांक र विभिन्न निर्धारण गरेको मूल्यमा सशुल्क बिक्री वितरण गर्ने ।

- बेरुजु स्थिति, प्रशासनिक खर्च, पुँजीगत निर्माण, अनुपात, आन्तरिक श्रोत आदिको विश्लेषण सहितको प्रतिवेदन तयार पार्ने ।
- नगरपालिकाले गरेका सफल कार्य Best Practices को प्रकाशन तथा प्रसार गर्ने ।
- आर्थिक नियमितता तथा कार्य सम्पादन स्थिति भल्कने गरी तुलनात्मक विवरण नियमित रूपमा प्रकाशित गर्ने ।
- शाखालाई सक्षम र दिगो बनाउन आवश्यकता अनुसार दक्ष परामर्शदाताको सहयोग लिने ।
- सूचना व्यवस्थापन, अनुसन्धान, प्रकाशन र वितरण कार्य गर्ने ।
- वैदेशिक प्रयोजनको लागि सम्पत्ति मूल्यांकन वाहेक अन्य अंग्रेजीमा गर्नु पर्ने सिफारिस तथा पत्रहरु तयार गर्ने ।
- कार्यालयको सूचना प्रवाहगर्न सूचना अधिकारी सम्बन्धी कार्य गर्ने ।
- सूचना केन्द्रलाई एकिकृत सूचना केन्द्रको रूपमा विकास गरि कार्यालयबाट तोकिएको अन्य कार्यहरू गर्ने ।
- न.पा.को कम्प्युटर तथा तत्सम्बन्धी अन्य मेशिनरी सामानहरूको रेखदेख तयार मर्मत सम्भारमा सहयोग गर्ने ।



महिला विकास तथा बालबालिका, अपाङ्ग परिचयपत्र वितरण शाखा:

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्ष सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- संघ तथा प्रदेशसंगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा अशक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएको व्यक्तिसंग मैत्री पूर्वाधार निर्माण तथा व्यवस्थापन
- अपाङ्गता भएको व्यक्तिहरूलाई क्षमता अभिवृद्धी तालीम सञ्चालन तथा व्यवस्थापन
- अपाङ्गता भएको व्यक्ति तथा अशक्तहरूको व्यवस्थापन सम्बन्धी कार्य
- एकल महिला लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- एकल महिलाको हक अधिकार सम्बन्धी कार्य
- एकल महिलाहरूको क्षमता अभिवृद्धी तालीम सञ्चालन तथा व्यवस्थापन
- कार्यालय प्रमुख एवं शाखा प्रमुखले लगाए अह्राएको अन्य कार्यालयसंग सम्बन्धित कार्यहरू गर्ने ।

आन्तरिक लेखा परीक्षण शाखा:

- सम्पूर्ण शाखा तथा महाशाखाहरूको कार्यको आन्तरिक तथा अन्तिम लेखा परीक्षण गर्ने ।
- विल भौचर कागजातहरूको निरीक्षण गरी आन्तरिक तथा अन्तिम लेखा परीक्षणमा सहजीकरण गर्ने ।

- भुक्तानीको अभिलेखहरु हेरी सबै भुक्तानीहरु चुस्त दुरुस्त रुपमा भए नभएको निरीक्षण गर्ने।
- नगरपालिकालाई आवश्यक पर्ने तथा आन्तरिक तथा अन्तिम लेखा परीक्षणको लागि चाहिने सरसामानहरुको माग गर्ने ।
- कार्यालय प्रमुखले लागू अह्राएको अन्य कार्य गर्ने ।
- खर्च सम्बन्धी बीलहरु चेक जांच गरी नियमानुसार भुक्तानी गर्ने सम्बन्धी कार्यलाई सरल बनाउने ।
- प्रचलित ऐन नियममा तोकिए अनुसारको जिम्मेवारी पुरा गर्न लगाउने ।



नगर प्रमुखको सचिवालय:

- दैनिक रुपमा नगर प्रमुख ज्यू समक्ष प्रस्ताव, छलफल तथा भेटघाटका लागि आउने सर्वसाधारणलाई सहजीकरण,
- सचिवालय व्यवस्थापन ।

नगर उप-प्रमुखको सचिवालय (न्यायिक शाखा):

- गाउँसभा वा नगरसभा सम्बन्धि नीति, कानून र कार्यविधि,
- स्थानीयस्तरका विषय, क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत,
- सभाका समितिहरुको गठन र संचालन,
- स्थानीय तहबीच सभा सरोकार तथा साभेदारी विषयमा संयुक्त समिति गठन,
- कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशानको लागि कार्यपालिकालाई निर्देशन,
- गाउँपालिका तथा नगरपालिकालाई आर्थिक व्यभार पर्ने विषयको नियमन,
- स्थानीय मेलमिलाप र मध्यस्थता,
- गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धि अन्य कार्य,

रोजगार सेवा केन्द्र :

- रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क संकलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन,
- विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्यांक संकलन तथा व्यवस्थापन,
- रोजगार सूचना केन्द्रका व्यवस्थापन तथा संचालन,
- वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको संचालन,
- वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको सामाजिक पुनः एकीकरण,

- वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशिलताको उपयोग
- बेरोजगारीको तथ्याङ्क संकलन सम्बन्धि अन्य कार्य,



पालिकाबाट प्रदान गरिने सेवा:

पालिकाबाट सूचना माग सम्बन्धी सेवा सूचनाको हक सम्बन्धी ऐन/नियम अनुसार प्रदान हुने गरेको छ । पालिकाका विभिन्न महाशाखा, शाखा तथा वडास्तरबाट हुने गरेको क्रियाकलापमा पालिकाले नीतिगत कार्य र समन्वय गर्ने तथा सो विरुद्ध उजुरी तथा गुनासो सुन्ने गरेको छ ।

थाहा नगरपालिकाका शाखा र जिम्मेवार अधिकारी एवं सम्बन्धित शाखा प्रमुख:

थाहा नगरपालिका कार्यालयको कार्यक्षेत्र भित्र समाहित गरिएको विभिन्न क्रियाकलापहरु संचालन गर्न पालिकामा देहाय बमोजिमको महाशाखा/शाखाको व्यवस्था गरिएको छ । सो अनुसार थाहा नगरपालिकाका विभिन्न शाखा/महाशाखाहरुबाट सम्पादन गर्नुपर्ने निर्दिष्ट गरिएको कार्य विवरणमा उल्लेख गरिसकिएको छ ।

थाहा नगरपालिका नगर कार्यपालिकामा कार्यरत कर्मचारी विवरण:

सि.नं.	नाम/थर	पद	शाखा	सम्पर्क नं.
१	कृष्ण गिरी	प्र.प्र.अ.		९८५५०१२१११
२	नविन खालिङ	अधिकृत (आठौं)	प्रशासन महाशाखा	९८४१३६९३६७
३	माधव विक्रम मल्ल	अधिकृत (आठौं)	शिक्षा शाखा	९८४३००३५८०
४	डम्बर बहादुर विश्वकर्मा	अधिकृत (आठौं)	योजना महाशाखा	९८५११५२३५३
५	निकास भोलोन	भेटेरिनरी अधिकृत (आठौं)	पशु विकास शाखा	९८४३८२७८०३
६	संजय तिवारी	अधिकृत (सातौं)	कृषि	९८४५१०६७६५
७	अमर बहादुर जिस्सी	लेखा अधिकृत (सातौं)	आर्थिक प्रशासन शाखा	९८४०८०५३०१
८	सन्तोष बोहरा	इन्जिनियर (सातौं)	प्राविधिक	९८५१०८३८०७
९	सुर्य बहादुर थिङ्ग	विद्यालय निरीक्षक (सातौं)	शिक्षा	९८५११७७०६२
१०	मेघराज बलामी	स्वास्थ्य संयोजक अधिकृत (छैठौं)	स्वास्थ्य	९८४५०७२१३५
११	अनिल लामिछाने	अधिकृत छैठौं	सामाजिक विकास, उर्जा, वातावरण तथा हेवि इक्युपमेन्ट	९८५५०७५३४१
१२	उमेश श्रेष्ठ	अधिकृत छैठौं	प्रशासन शाखा	९८४५२९१३४३
१३	रोजिना खड्का	अधिकृत छैठौं	उद्योग विकास शाखा	९८४५५८८२९५
१४	अस्मिता तिवारी घिमिरे	अधिकृत छैठौं	सहकारी शाखा	९८६५१२९८४५
१५	बाल कुमारी भट्टराई	स.बा.वि.अधिकृत	कृषि	९८४५०७२२००
१६	भगिरथ कार्की	सूचना प्रविधि अधिकृत	सूचना प्रविधि	९८४९१९४६६५
१७	कुमार नेगी	रोजगार संयोजक	प्रधानमन्त्री रोजगार शाखा	९८५५०६८०७०
१८	प्रदिप गुरुङ	कृषि स्नातक	कृषि विकास शाखा	९८६३६४२८०३
१९	राज कुमार श्रेष्ठ	प्रा.स.	कृषि	९८४५१०३३४१
२०	सुदर्शन पहेली	सहायक पाचौं	जिन्सी तथा खरिद इकाई	९८५५०६८९७८
२१	प्रकाश कुमार लामा	सहायक पाचौं	योजना	९८५५०६८४२९

२२	सन्दिप पौडेल	आ.ले.प. सहायक	आ.ले.प.	९८४५५८६०८१
२३	सुरज कुमार भुजेल	सहायक पाचौ	खानेपानी, सूचना, पर्यटन, पंजीकरण तथा सामाजिक सुरक्षा	९८५५०६८६९५
२४	सन्देश धिमिरे	लेखापाल	आर्थिक प्रशासन	९८६७९२९६९७
२५	कविराज खड्का	रोजगार सहायक	प्रधानमन्त्री रोजगार	९८५५०७५७३२
२६	सिताराम ढकाल	सब इन्जिनियर	प्राविधिक	९८५५०७५१९५
२७	सुस्मिता गुरुङ	सब इन्जिनियर	प्राविधिक	९८०३७५९२३२
२८	रोसन गमाल	सब इन्जिनियर	प्राविधिक	९८४९९६६७४८
२९	कविन्द्र कुमार वड	सब इन्जिनियर	प्राविधिक	९८४८७५१९०६
३०	प्रकाश जि.सी.	सब इन्जिनियर	भवन निर्माण शाखा	९८६८६२५०३५
३१	सुमन गोपाली	सब इन्जिनियर	प्रधानमन्त्री रोजगार शाखा	९८१८८२७५८३
३२	मनिषा कटुवाली मगर	प.स्वा.प्रा.	पशु	९८२११२६४८७
३३	डोल्मा लामा	सहायक पाचौ	राजश्व	९८४५२९१३४२
३४	प्रतिमा मोक्तान	सहायक पाचौ	महिला तथा बालवालिाका	९८६५४०८५३१
३५	सुकदेव विडारी	सब.इन्जिनियर	प्राविधिक	९८५५०६९६२३
३६	गोपी कुमारी कार्की	कानुनी सहजकर्ता	न्यायीक	९८४५३१४५५८
३७	रूपक कार्की	एम.आई.एस. अपरेटर	एम.आई.एस. सेवा ईकाई	९८४५८४६३०४
३८	शोभा भण्डारी	अमिन	भवन	९८४१३६२४७५
३९	कृष्ण घिसिङ	अ.सब इन्जिनियर	प्राविधिक	९८४५८०४०८१
४०	ललित कुमार साह	अ.सब इन्जिनियर	प्राविधिक	९८४६८३८२६७
४१	सत्यनारायण महतो	अ.सब इन्जिनियर	प्राविधिक	९८६७११२६१८
४२	विज्ञान भट्टराई	प.स्वा.प्रा.	पशु	९८४४६१५४९०
४३	नुतन कुमारी मिश्र	प.स्वा.प्रा.	पशु	९८६९२३६३४४
४४	सिता नकाल	ना.प्रा.स	कृषि	९८६८०६२४४८
४५	श्वेता पराजुली	अ.न.मी.	स्वास्थ्य	९८६९८८४६४६
४६	प्रदिमन हमाल	क्षयरोग कार्यक्रम संयोजक	स्वास्थ्य	९८४७०७०५३२
४७	रामचन्द्र थिङ	अ.सब इन्जिनियर	प्राविधिक	९८५५०७०५१८
४८	अच्युत विडारी	फिल्ड सहायक	एम.आई.एस. सेवा ईकाई	९८४५२७०४८८
४९	सुनिता बुढा	उ.वि.स.	उद्योग विकास	९८४८१०३३१२
४६	कमला सुवेदी	ना.प्रा.स.	कृषि	९८५५०७२६३६
५०	रुपेश कुमार मिश्र	प.स्वा.प्रा.	पशु	९८६११६११०६
५१	विकेश कार्की	प.स्वा.प्रा.	पशु	९८४५५७५४४३
५२	सन्तोष के.सी.	अ.हे.ब.	स्वास्थ्य	९८५५०७२९११
५३	विनिता विष्ट	ना.प्रा.स.	वडा कार्यालय	९८६३६८२७८
५४	रोहिणी स्याङतान	ना.प्रा.स.	वडा कार्यालय	९८१४२२२३४५
५५	उत्तम धिमाल	ना.प्रा.स.	वडा कार्यालय	९८६८२३८६१
५६	प्रभा घलान	ना.प्रा.स.	वडा कार्यालय	९८६३६८५९११
५७	श्रीराम गर्तीला	ना.प्रा.स.	वडा कार्यालय	९८०७२२१२६४
५८	प्रकाश प्राखिन	ना.प्रा.स.	वडा कार्यालय	९८४४९५६४५२
५९	संजय कार्की	अ.स.ई.	वडा कार्यालय	९८४३६६६९७७

६०	कुमार पोखरेल	अ.स.ई.	वडा कार्यालय	९८६६८२३०८८
६१	शम्भु ब.विष्ट	अ.स.ई.	वडा कार्यालय	९८४३९०७०७८
६२	राजेन्द्र शाही	अ.स.ई.	वडा कार्यालय	९८६१११२६७७
६३	सुस्मिता लो	अ.स.ई.	वडा कार्यालय	९८६९७७१४३३
६४	मेलिना खत्री	वित्तिय साक्षरता सहजकर्ता	सामी परियोजना	९८४०३८६९२९
६५	सुनिता बस्नेत	मनु सामाजिक सहजकर्ता	सामी परियोजना	९८६१३२२४६४
६६	शक्ति कुमार रायमाफी	हे.स.चा.	ट्रिपर चालक	९८५५०६९८४८
६७	डायमण्ड प्रधान	ह.स.चा.	प्र.प्र.अ. चालक	९८४५०७७२५४
६८	रामकृष्ण दियाली	ह.स.चा.	उपमेयर चालक	९८५१२४२१३७
६९	रोसन स्याडतान	ह.स.चा.	मेयर चालक	९८६१७५८६८५
७०	विशाल गोपाली	हे.स.चा.	रोलर चालक	९८१७२४५८७१
७१	सम्बर भ्लोन	हे.स.चा.	जेसिभी चालक	९८०३२१३७१२
७२	विजय गोपाली	हे.स.चा.	ट्याक्टर	९८४५४६४००३
७३	रामदेश श्रेष्ठ	कार्यालय सहयोगी	तेस्रो तल्ला	९८४५०७२४८१
७४	मेनुका रायमाफी	कार्यालय सहयोगी	पाचौ तल्ला	९८४०६६१७७१
७५	अमृता खत्री	कार्यालय सहयोगी	दाम्रो तल्ला	९८४५१२४८१२
७६	नविन चौधरी	भान्छे	प्र.प्र.अ.	९८६६८९५९५१
७७	राधिका के.सी.	कार्यालय सहयोगी	चौथो तल्ला	९८४०८९८०५१
७८	भिमा कुमारी धिमिरे	कार्यालय सहयोगी	कर्मचारी क्वाटर	९८६०८८३९८८
७९	नानीमैया देउला	स्वीपर	पहिलो तल्ला	९८४५२३५८१७
८०	सन्त बहादुर देउला	स्वीपर	न.पा.	९८४२३९६९४२
८१	गोमा देउला	स्वीपर	न.पा.	९८०६८११८४३
८२	विनिता पोडे	स्वीपर	सेरिगेसन हाउस	९८६२७१३७३४
८३	तुलाराम आले	स्वीपर	सेरिगेसन हाउस	९८२३१५५४१२
८४	इच्छापूर्ण कार्की	स्वकीय सचिव	नगर प्रमुख	९८४५०७२०२५
८५	शम्भु अधिकारी	प्रेस सल्लाहकार	थाहा न.पा.	९८४५१४९०४५
८६	कमल श्रेष्ठ	हेरालु	क्वाटर	९७६६२८४९६९
८७	बबिता तामाङ	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९८४५७९५७६९
८८	भिमलाल स्याडतान	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९७४२५५९८३२
८९	विक्रम बस्नेत	रिटर्नी स्वयंसेवक	सामी परियोजना	९८१११२३८०३
९०	शंकर लो लामा	वडा सहायक	दर्ता चलानी	९८४५२५०६९०
९१	श्रवण लामा	इलेक्ट्रीसियन	न.पा.	९८६०१०४८७१

नगर प्रहरी

सि.नं.	नाम/थर	पद	सम्पर्क नं.
१	किरण गिरी	नगर प्रहरी सहायक निरीक्षक	९८१७२०३३७७
२	मनोज के.सी.	नगर प्रहरी हवलदार	९८४१९८६५०३
३	शंग्राम खत्री	नगर प्रहरी हवलदार	९८६१८७३५०२
४	रामकृष्ण गोपाली	नगर प्रहरी जवान	९८६१६२१७८८
५	श्रमिक लामा	नगर प्रहरी जवान	९८६०६१९५७८

६	कमल कार्की	नगर प्रहरी जवान	९८४५२३७३११
७	तिर्थराम विष्ट	नगर प्रहरी जवान	९८४५२९५३८०
८	सुरज विष्ट	नगर प्रहरी जवान	९८६१८७७१०३
९	सविन विष्ट	नगर प्रहरी जवान	९८५११०११३५
१०	रमेश थिड	नगर प्रहरी जवान	९८६७०७६६७६

वडा कार्यपालिकामा कार्यरत कर्मचारी विवरण

सि.नं.	नाम/थर	पद	सम्पर्क नं.
१	अनु रुपाखेती	वडा सचिव (चौथो तह)	९८६५१७४६६३
	ललिता गोपाली	कार्यालय सहयोगी	९८११२२५३०३
२	दिनेश महर्जन	वडा सचिव (पाचौ तह)	९८४५२९४६३९
	विन्दु कुमार श्रेष्ठ	कार्यालय सहयोगी	९८४५१०२९५४
३	टुईसा राई	वडा सचिव (चौथो तह)	९८०८०६७०३१
	सुवास थापा	कार्यालय सहयोगी	९८४१८०३४६०
४	पालसाड लामा	वडा सचिव (पाचौ तह)	९८४५८१६२४१
	हिमाली कटुवाल	कार्यालय सहयोगी	९८४१३७८८५१
५	गुण बहादुर के.सी.	वडा सचिव (पाचौ तह)	९८५५०६८७५९
	विनोद कार्की	कार्यालय सहयोगी	९८४५२३५५३८
६	सुनिल लामिछाने	वडा सचिव (पाचौ तह)	९८४५२९५६०३
	लिलावती बस्नेत	वडा सहायक	९८६०५४८६९२
	भनमती गोपाली	कार्यालय सहयोगी	९८४००९९१३५
७	चन्द्र बहादुर थिड	वडा सचिव (पाचौ तह)	९८४५०७०५३८
	श्याम कुमार गोले	कार्यालय सहयोगी	९८६०२१४४६९
८	मातृका प्रसाद ढकाल	वडा सचिव	९८४१८४३६६७
	उमेश थापा	कार्यालय सहयोगी	९८४९०९२१३४
९	दिनेश श्रेष्ठ	वडा सचिव (पाचौ तह)	९८६८८२८२१९
	मनोज श्रेष्ठ	वडा सहायक	९८४१७९७६९५
	केशवदास श्रेष्ठ	कार्यालय सहयोगी	९८४५२९३२१७
१०	चक्र बहादुर ठगुन्ना	वडा सचिव (चौथो तह)	९८४९७४५१९८
	गौरी धिताल बस्नेत	कार्यालय सहयोगी	९८६००८२८२३
११	मोती रोका क्षेत्री	वडा सचिव (पाचौ तह)	९८४५१७६३०५
	पुर्ण गोले	वडा सहायक	९८५५०६९९३८
१२	सुनिल लामा	कार्यालय सहयोगी	९८६०१२८६७३
	ओब्जङ्ग बहादुर रोकाया	वडा सचिव (चौथो तह)	९८४३३७६३२८
	चन्द्र कुमार मुक्तान	कार्यालय सहयोगी	९८०३७१७३७३



सेवा प्राप्त गर्न लाग्ने दस्तुर:

१. सेवा प्राप्त गर्न लाग्ने दस्तुर: सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ४ बमोजिम र अन्य कानूनले तोके बमोजिमको दस्तुर ।

२. सेवा प्राप्त गर्न लाग्ने समय: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ ले तोकेको अवधि भित्र र अन्य कानूनले अवधि तोकेको सोही बमोजिम ।

निवेदन उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी:

प्राप्त उजुरी सम्बन्धीत पदाधिकारिले हेरी सम्बन्धीत महाशाखा, शाखा तथा परियोजना इकाईमा आवश्यक कारबाहीका लागि पठाइने र शाखा प्रमुखबाट कारबाही प्रक्रिया अघि बढाइने ।

निर्णय उपर उजुरी सुन्ने अधिकारी :

- प्रमुख प्रशासकीय अधिकृत : श्री कृष्ण गिरी

सम्पादन गरेका मुख्य मुख्य कामको विवरण:



प्रशासन महाशाखा:

- आर्थिक वर्ष २०८०/०८१ को लागि स्विकृत वार्षिक कार्यक्रम दर्ता चलानी सफ्टवेयर निर्माण लाई टेलिफोन मर्मत तथा जडानमा शिर्षक परिवर्तन गरी थाहा नगरपालिकाको सम्पूर्ण शाखाहरुमा नयाँ टेलिफोन जडान कार्य सम्पन्न गरिएको ।
- थाहा नगरपालिका मातहतका वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुको अनुगमन गरी पृष्ठपोषण गरिएको ।
- थाहा नगरपालिकामा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीहरुको कार्य सम्पादन मुल्यांकन सम्पन्न गरिएको ।
- थाहा नगरपालिकाको १६ औं नगर सभा सम्पन्न गरिएको ।
- दैनिक प्रशासनिक कार्य सम्पन्न गरिएको ।

योजना महाशाखा:

- योजना कार्यान्वयन तथा नियमित प्रशासनिक कार्य गरेको ।

आर्थिक प्रशासन शाखा :

- पालिकाको आम्दानी खर्च सम्बन्धी विवरण

आ.स. : २०८०/८१ अवधि : २०८०/०१/०१-२०८०/०३/३१	थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, मकवानपुर कार्यालयको कोड : ८०३३२४०३०० आप व्ययको विवरण				व्यय				
	शीर्षक	प्रस्तावित आप	वास्तविक आप	आम्दानी(%)	मैलादात	शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)
सीपीय सरकार	४५,०५,००,०००.००	४३,४८,२७,२५०.००	२६.५४	१,५५,७२,७५०.००	चायु	५२,५८,७८,०००.००	४६,६७,००,२६६.२७	८८.७५	५,९१,७७,७३३.७३
१३३११ सामाजिक अनुदान	१३,५०,००,०००.००	१३,५३,२७,०००.००	९३	८६,८०,०००.००	२२१११ पारिश्रमिक कर्मचारी	२७,५२,९८,०००.००	२६,८४,६५,२६८.८५	९७.९१	५७,३६,७३३.९६
१३३१२ वसति अनुदान चायु	२९,०४,००,०००.००	२९,१०,८२,२५०.००	१००.२३	६,८१,२५०.००	२२११२ पारिश्रमिक पदाधिकारी	१,१०,००,०००.००	१,०७,१२,४०१.००	९७.३९	२,८०,५९९.००
१३३१३ वसति अनुदान पुर्जोगत	२,१०,००,०००.००	१,७८,७५,०००.००	८५	३८,२५०.००	२२११३ पोषाक	२०,५०,०००.००	१६,७०,०००.००	८१.४५	३,८०,०००.००
१३३१४ विप्रेषण अनुदान चायु	१,००,००,०००.००	७५,५०,०००.००	७५	२५,००,०००.००	२२११४ औषधीउपचार खर्च	३,५०,०००.००	०.००	०	३,५०,०००.००
१३३१५ सामुद्रिक अनुदान पुर्जोगत	५०,००,०००.००	३७,५०,०००.००	७५	१३,५०,०००.००	२२११५ स्थानीय भत्ता	२,००,०००.००	०.००	०	२,००,०००.००
प्रदेश सरकार	१२,१२,३६,०००.००	१२,१२,३६,०००.००	१००	०.००	२२११६ कर्मचारीको भत्ता	५०,००,०००.००	४६,९४,०००.००	९३.८८	३५,०६,०००.००
१३३१६ सामाजिक अनुदान	१,२६,८२,०००.००	१,२६,८२,०००.००	१००	०.००	२२११७ कर्मचारीको बैठक भत्ता	६,२०,०००.००	५,९६,९७०.००	९६.२८	२,३०,०००.००
१३३१७ वसति अनुदान चायु	५,८०,५४,०००.००	५,८०,५४,०००.००	१००	०.००	२२११८ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	५,००,०००.००	२,२१,०००.००	४४.२०	२,७९,०००.००
१३३१८ वसति अनुदान पुर्जोगत	४५,००,०००.००	४५,००,०००.००	१००	०.००	२२११९ अन्य भत्ता	३०,५०,०००.००	२६,२६,६५५.००	८६.१२	४,२३,३४५.००
१३३१९ विप्रेषण अनुदान चायु	६०,००,०००.००	६०,००,०००.००	१००	०.००	२२१२० पदाधिकारी बैठक भत्ता	३०,००,०००.००	३०,००,०००.००	१००	०.००
१३३१९ सामुद्रिक अनुदान पुर्जोगत	४,००,००,०००.००	४,००,००,०००.००	१००	०.००	२२१२१ पदाधिकारीअन्य सुविधा	६,५०,०००.००	६,३०,०००.००	९६.९२	२०,०००.००
राजस्व बाडफाड	२४,९७,५५,८०७.००	१७,०३,२६,०२८.९०	७०.४५	७,९४,३९,७७८.९०	२२१२२ अन्य सामाजिक सुरक्षा खर्च	५०,०००.००	२७,५००.००	५५	२२,५००.००
१११११ बाँडफाँड भई प्राप्त हुने मुख्य औद्योगिक कर	११,८२,०२,०००.००	६,८७,२५,०८९.७९	५८.१४	४,९४,७६,९१८.२१	२२१२३ पानी तथा विजुली	१५,५३,०००.००	१५,०५,९३३.००	९६.९२	४,७८,६१०.००
११११२ बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर	८,३५,५३,८०७.००	७,८०,८६,७५०.८८	८५.०७	१,५४,६७,०५६.०२	२२१२४ संसार महसुल	२५,८९,०००.००	२३,३५,३६६.००	९०.१६	२,५४,६३४.००
११११३ बाँडफाँड भई प्राप्त विद्युत सम्बन्धी रोषवली	२,००,००,०००.००	१,५६,०९,६७५.००	७८.०२	४३,९०,३२५.००	२२१२५ अन्य सामाजिक सुरक्षा खर्च	२०,००,०००.००	१९,३०,५६६.००	९६.५२	१,६९,५३४.००
११११४ बाँडफाँड भई प्राप्त उहतर बहालको विक्रीबाट प्राप्त हुने अन्य अवशेष भौत	२२,३६,७३,०२८.००	१,९३,७२,६९८.६९	४४.४३	१२,४३,००,३२९.३१	२२१२६ निमित्त सांजतिक सम्यतिको गर्नात सम्भार खर्च	१,००,०००.००	९८,९५५.००	९८.९६	२,८०५.००
११११५ सम्पत्ती कर	७०,००,०००.००	७९,६०,३६३.८१	११२.९९	(१,६०,३६३.८१)	२२१२७ अन्य सामाजिक सुरक्षाको संचालन तथा सम्भार खर्च	५,००,०००.००	२२,९६७.००	४५.९४	४,७७,०३३.००
११११६ भुमिगत/मातहत	२,००,५०,०००.००	२,२३,६८,७३३.००	१११.३१	(२२,६८,७३३.००)	२२१२८ मसलत तथा कार्यालय सामग्री	७४,६४,०००.००	६३,६३,७७८.००	८५.२५	१,०१,२०२.००
११११७ तहसल कर	२०,००,०००.००	३९,२५,७३३.७३	१९६.२९	(१९,२५,७३३.७३)	२२१२९ पशुपुष्पको आहार	३,००,०००.००	३,००,०००.००	१००	०.००
११११८ वहाल विटोरी कर	५०,००,०००.००	५६,२००.००	११६.४	(८,२००.००)	२२१३० पुस्तक तथा सामग्री खर्च	४८,६०,०००.००	४३,५६,६८०.००	८९.५८	६,०३,४२०.००
११११९ कृषि तथा पशुपुष्प वस्तुको व्यावसायिक कारोबारमा लागू कर	५०,००,०००.००	१६,२५,६७८.००	३२.९९	३३,७०,३२०.००	२२१३१ इन्धन - अन्य प्रयोजन	२३,००,०००.००	१९,८८,३८०.००	८६.४४	१,११,६१९.००
१११२० अन्य कर	१३,०१,२३,०२८.००	३३,९५,६८८.८८	४२.९२	१२,३०,२७,७०९.१२	२२१३२ पत्राचार, छपाई तथा सूचना प्रकाशन खर्च	५,००,०००.००	१६,८२,०६६.००	३३.६४	१,१०,९३४.००
११२११ घरेलु मुक्त	५०,०००.००	०.००	०	५०,०००.००	२२१३३ अन्य कार्यालय संचालन खर्च	२१,५०,०००.००	२८,९५,९२५.००	१३४.२९	५,५५,९२५.००
११२१२ अन्य मुक्त तथा छिन्नी	१,००,०००.००	०.००	०	१,००,०००.००	२२१३४ सेवा र परामर्श खर्च	५,२५,०००.००	२,९५,३५५.००	५६.२४	३,३०,६५५.००
११२१३ मातापिता सेवाको आम्दानी	१,००,०००.००	१,१८,०२०.३६	११८.८	(८,९९,९७९.६६)	२२१३५ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	३,२५,०००.००	२,९१,९१,९३३.९९	९०.६७	३,०३,९९९.९९
११२१४ नवसाधारण दस्तुर	५०,००,०००.००	२५,३९,०५०.०६	५०.६२	२४,६०,९४९.९४	२२१३६ करार सेवा मुक्त	२४,००,०००.००	१९,५५,५२२.००	८१.६८	१,४४,४७८.००
११२१५ अन्य दस्तुर	५०,००,०००.००	२५,३९,०५०.०६	५०.६२	२४,६०,९४९.९४	२२१३७ कर्मचारी तालिम खर्च	२४,००,०००.००	२२,५५,५२२.००	९४.६८	१,४४,४७८.००



थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मकवानपुर
कार्यालयको कोड : ८०३३२४०१३००

आय व्ययको विवरण



आ.व. : २०८०/८१ अवधि : २०८०/०४/०१-२०८१/०३/३१

आय				व्यय					
१४५२९ अन्य राजस्व	२,००,०००.००	१६,०५,५२०.८६	८०२.७६	(१४,०५,५२०.८६)	२४,५०,०००.००	१०,०१,४५३.००	४०.८८	१४,४८,५४७.००	
३२१२२ बैंक मौज्जात	५,००,०००,०००.००	४,९५,४५,२३८.९८	९९.०९	४,५४,७६१.०२	५,००,०००.००	५,००,०००.००	१००	०.००	
जम्मा	९,०३,७०,६४,८३५.००	८२,५७,५६,९८६.७९	७९.६२	२९,९३,०७,८४८.२९					
					२२५२१ सौध विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२४,५०,०००.००		१४,४८,५४७.००	
					२२५२२ उत्पादन सामग्री / सेवा खर्च	५,००,०००.००		०.००	
					२२५२३ कार्यक्रम खर्च	६,७०,०३,७९९.००	४,९०,८२,९५२.८२	७३.२५	१,७९,२१,६४६.१८
					२२५२९ विविध कार्यक्रम खर्च	१,५९,४९,०००.००	९४,०२,५९६.००	५८.९८	६५,३६,४०४.००
					२२६११ अनुगमन, मूल्यांकन खर्च	२६,३०,०००.००	१९,८४,४००.००	७५.४५	६,४५,६००.००
					२२६१२ धमण खर्च	९२,९०,०००.००	९९,९४,३४९.००	१०७.७९	९,५,६६०.००
					२२६१३ विशिष्ट व्यक्ति तथा प्रतिनिधि माण्डलको धमण खर्च	२,००,०००.००	१,३३,४५०.००	६६.७३	६६,५५०.००
					२२६१९ अन्य धमण खर्च	२,५०,०००.००	२,३३,४००.००	९३.३६	१६,६००.००
					२२७११ विविध खर्च	१,३९,२६,२००.००	१,०६,८९,९२०.००	७६.७७	३२,३६,२८०.००
					२२७३१ सभा सञ्चालन खर्च	९९,८४,०००.००	९७,९८,९४०.००	९०.६७	१,८५,०६०.००
					२५३११ शैक्षिक संस्थाहरूलाई सहायता	३,६९,९०,०००.००	३,४४,४९,८६२.००	९३.३३	२४,६०,१३८.००
					२५३१२ स्वास्थ्य संस्थाहरूलाई सहायता	१७,९५,०००.००	७,०९,४९५.५०	४०.९९	१०,९३,५०५.००
					२५३१५ अन्य संस्था सहायता	८,००,०००.००	६,५८,९७५.००	८२.३७	१,४१,०२५.००
					२७२१२ उद्धार, राहत तथा पुनर्स्थापना खर्च	१०,४०,०००.००	८,७६,६७६.००	८४.३३	१,६३,३२४.००
					२७२१३ औषधीखरिद खर्च	९४,९६,०००.००	५८,५२,७५८.००	६२.१६	३६,६३,२४२.००
					२८१४२ घरभाडा	२,००,०००.००	१,९८,९६०.००	९९.०८	१,०४०.००
					२८१४३ सवारी साधन तथा मोपिनर औजार भाडा	२,००,०००.००	१९,८००.००	९.९	१,८०,२००.००
					२८१४९ अन्य भाडा	१,८६,०००.००	१,४९,७७७.००	८०.५३	३६,२२३.००
					पूँजीगत	५९,९९,८६,८३५.००	३६,२०,७९,६६९.२६	७०.८३	२३,७९,१६७,१६५.७४
					३११११ आवासीय भवन निर्माण/खरिद	३,२२,००,०००.००	२,९४,६९,४२०.००	९१.५५	२७,३०,५८०.००
					३१११२ गैर आवासीय भवन निर्माण/खरिद	४,४२,००,०००.००	४,०९,९९,६९८.७५	९०.७७	३२,००,३०१.२५
					३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	०.००	०.००	०	०.००
					३११२१ सवारी साधन	६,५०,०००.००	५,९६,८००.००	९१.६९	५३,२००.००
					३११२२ मोपिनरी तथा औजार	४६,५०,०००.००	३७,४५,०६५.००	८०.५४	९,०४,९३५.००
					३११२३ फर्निचर तथा फिक्चर्स	२६,६०,०००.००	१३,७३,७६७.००	५१.६५	१२,८६,२३३.००
					३११२४ पशुधन तथा बागवानी विकास खर्च	१,५५,६६,०००.००	१,४७,७९,५८०.५०	९४.९९	७,८६,४१९.५०
					३११३२ अनुसन्धान तथा विकास सम्बन्धी खर्च	९४,४०,८००.००	३७,९४,३९४.००	४०.९९	५६,४६,४०६.००
					३११३४ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	०.००	०.००	०	०.००
					३११३५ पूँजीगत परामर्श खर्च	५,००,०००.००	०.००	०	५,००,०००.००
					३११५१ सडक तथा पुल निर्माण	२२,९०,७९,७२८.००	१८,०७,९३,२३४.९९	८१.७३	४,८२,८६,४९३.०१
					३११५४ तटबन्ध तथा बाँधिनिर्माण	२,९६,९९,७७९.००	१,६२,३४,४४५.९०	७५.०८	१,३४,६५,३३३.१०
					३११५५ सिंचाई संरचना निर्माण	१,९२,९०,७००.००	५६,९६,३९५.००	२९.५९	१,३६,९३,३०५.००
					३११५६ खानेपानी संरचना निर्माण	२,२९,९९,२९५.००	७९,५९,७५८.००	३५.८२	१,५०,३९,५३७.००
					३११५८ सरसफाई संरचना निर्माण	७,००,०००.००	५९,५५९.००	८.५३	६,४०,४४१.००



थाहा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, मकवानपुर
कार्यालयको कोड : ८०३३२४०१३००

आय व्ययको विवरण

आ.व. : २०८०/८१ अवधि : २०८०/०४/०१-२०८१/०३/३१

आय		व्यय	
३११५९ अन्य सार्वजनिक निर्माण	१२,३९,०८,५४९.००	५,७४,४९,६४०.००	४६.३६
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	४,००,०००.००	०.००	०
३११७१ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	२,००,०००.००	२,००,०००.००	१००
जम्मा	९,०३,७०,६४,८३५.००	८२,८७,७९,९३५.५३	७९.९९



राजश्व शाखा:

वार्षिक आन्तरिक राजश्वको प्रक्षेपण बमोजिम तपसिल बमोजिम आन्तरिक राजश्व संकलन भएको छ ।

शीर्षक	आ.व.२०८०/०८१ को अनुमान (रु.हजारमा)	आ.व.२०८०/०८१ साउन -चैत्रसम्मको	आ.व.२०८०/०८१ बैशाख - असारसम्मको	कुल राजश्व
राजश्व आमदानी				
आन्तरिक स्रोत				
१ सम्पत्ति कर	७०००	५९६९९९१.५	१२००१३०.५	७१७०१२२
२ भुमि कर बक्यौता	५०	७०२२६	१७८१०	८८०३६
३ बहाल कर	२०००	२३९३७६२.५५	६७५६३०.५२	३०६९३९३.०७
४ व्यवसाय कर (अटो दर्ता समेत)	३०००	४६०१९६३	५२३४६३	५१२५४२६
५ बहाल वटौरी शुल्क	५००	५७७००	१३२५००	१९०२००
६ नक्सापास	१०००	७९७३१.७२	३८२९७.५	११८०२९.२२
७ दस्तुर सेवा शुल्क सिफारिस	५०००	३९२९०००	१४६६८६७	५३९५८६७
८ स्वास्थ्य सेवा शुल्क ल्याब	०	१४६६४४०	१९३२९०	१६५९७३०
९ फोहोरमैला कवाडी विक्री	१००	०	०	०
१० पर्यटन शुल्क	५००	०	०	०
११ सवारी दर्ता (अटो टेम्पो रिक्सा)	१००	०	०	०
१२ विज्ञापन कर	५०	०	०	०
१३ मनोरन्जन कर	१५०	०	०	०
१४ मालपोत रजिष्ट्रेशन	२००००	१४१७६६४५	८०५३३३७	२२२२९९८२
१५ निकासी कर	५०००	३६३३९५०	१६०९५७०	५२४३५२०
१६ विविध	१०००	१८००२६०	७२८८२२.०६	२५२९०८२.०६
जम्मा	४५४५०	३८१७९६६९.७७	१४६३९७१७.५८	५२८१९३८७.३५

उद्योग विकास शाखा:

- पालिकामा दर्ता तथा नविकरण हुन आएका उद्योग व्यवसायको दर्ता नविकरण गरिएको,
- शाखा अन्तर्गत हुने दैनिक प्रशासनिक कार्यहरु ।

सहकारी शाखा :

- पल्स तथा कोपोमिस तालिम,



- सहकारी संस्थामा वर्षमा १ पटक निरीक्षण अनुगमन,
- सहकारी संस्थाहरूसँग छलफल,
- सहकारी शाखाको नियमित प्रशासनिक तथा अन्य कार्य गरेको ।

जिन्सी तथा खरिद शाखा:

- शाखाको विशेष पहलमा कार्यालयबाट कार्यालय परिसर तथा बाहिर रहेका कवाडी जन्य सरसामानहरु लिलाम बढाबढको सूचना प्रकाशित गरि लिलाम गरिएको ।
- नगरपालिकाको कुनै पनि महाशाखा, शाखाहरुबाट वडा,स्वास्थ्य संस्था विद्यालयहरुबाट जुनसुकै प्रकृतिका मालसामान खरिद गरेता पनि जिन्सी तथा खरिद शाखा मार्फत पाम्स इन्ट्री पश्चात मात्र लेखाशाखाबाट भुक्तानीको प्रकृया अगाडी बाढाईएको
- नगरपालिकाबाट विभिन्न शिर्षकहरुमा विनियोजन भएको बजेटहरुबाट सामान खरिद गर्दा बजेटको कार्यान्वयन अन्तर्गत सार्वजनिक खरिद ऐन २०६३ नियमावली २०६४ (सशोधित) अनुसार स्टेशनरी,छपाई,मेशिनरी,औजार तथा उपकरण,फर्निचर,तथा सेनेटरी प्याड लगायत स्वास्थ्य सामग्रीहरु खरिदको लागि बोलपत्र,शिलबन्दी दरभाउ पत्रको इविडिड सूचना प्रकाशित गरि सामानहरु आपूर्ति गर्ने कार्य भएको ।
- जुनसुकै सरकारी कार्यालयहरुबाट नगर भित्रका सरकारी कार्यालयहरुलाई हस्तान्तरण भई पाम्समा देखिएको तथा आधिकारिक पत्र नआएको हुँदा कुन कार्यालयबाट कुन संस्थालाई सामान दिएको हो भन्ने एकिन गरि सम्बन्धित कार्यालयलाई जानकारी गराई तुरुन्तै हस्तान्तरण कार्य गरिएको ।
- कतिपय वडा तथा विद्यालयहरु,स्वास्थ्य संस्थाहरु,टोलविकास संस्था,क्लबहरुबाट आफुखुसी सामान खरिद गरि बिल र निवेदन मात्र सोझै लेखा शाखामा लैजाने र भुक्तानी माग्ने प्रवृती बढेको देखिएकोले लेखाशाखाबाट आफ्नो सुझाव सहित पाम्स ईन्ट्रीको लागि फठाएको र जिन्सी शाखाबाट खरिदको प्रकृया पुर्याउनको लागि आवश्यक रायसुझाव दिई एकपटकको लागि सामानहरु दाखिला गरि आगामी आ.व. देखि खरिद ऐन अनुसार गर्नको लागि अनुरोध गरिएको ।
- कार्यालय मार्फत मर्मत गरिएका सरकारी तथा निजीसवारी साधानहरु मर्मतखर्चको विवरण तयार गरिएको र सोहि खर्च विवरणको आधारमा आगामी आवमा खर्च विश्लेषण गर्न सहज हुने अपेक्षा समेत गरिएको ।

प्राविधिक शाखा:

थाहा नगरपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि स्वीकृत कार्यक्रम अनुसार देहायका संख्यामा रहेका योजना, सम्भौता, इष्टिमेट तथा सम्पन्न भएको छ ।



वडा नं.	योजना सं.	संझौता संख्या	सम्पन्न	संझौताहुन बाँकी	इस्टिमेट भएको
१	१५	१४	१४	१	१५
२	१०	१०	१०	०	१०
३	२०	२०	२०	०	२०
४	२०	१९	१९	१	२०
५	२७	२७	२७	०	२७
६	९	९	९	०	९
७	१७	१७	१७	०	१७
८	२१	२०	२०	१	२०
९	१२	११	११	१	१२
१०	१३	१२	१२	१	१२
११	१८	१८	१८	०	१८
१२	२३	२३	२३	०	२३
जम्मा	२०५	२००	२००	५	२०३

भवन निर्माण तथा इजाजत शाखा:

क्र. स	विवरण	साउनदेखि चैत्रसम्म सम्मको			वैशाख-असार मसान्तसम्म			कुल जम्मा		
		निवेदन सख्या	पास अभिलेखिकरण भएको	प्रक्रियामा रहेको	निवेदन सख्या	पास/ अभिलेखिकरण भएको	प्रक्रियामा रहेको	निवेदन सख्या	पास/ अभिलेखिकरण भएको	प्रक्रियामा रहेको
१	नक्सा पास	९	२	७	५	१	४	१४	३	११
२	अभिलेखिकरण	१५	५	१०	२	०	२	१७	५	१२

योजना शाखा:

- वडा कार्यालयबाट सिफारिस भई आएका तथा नगरपालिका मार्फत सञ्चालन हुने योजनाहरूको सम्झौता सम्बन्धी कार्य गरिएको ।

शिक्षा शाखा:

- १) SEE -2080 को नतिजा विश्लेषण:
- २) आधारभूत तह (कक्षा-८) २०८०, नगरस्तरीय परीक्षा सञ्चालन, वयवस्थापन, नतिजा प्रकाशन तथा प्रमाणीकरण:

३) नगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा स्वीकृत दरबन्दी र राहत अनुदानमा रिक्त रहेका शिक्षक पदमा नगरपालिकाको करार शिक्षक छनौट कार्याविधि-२०७७, बमोजिम विज्ञापन गरी छनौट परीक्षा सञ्चालन र पदस्थापनाको लागि सिफारिस

४) IEMIS सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
स्थान: झमकेश्वरी माध्यमिक विद्यालय, थाहा-१, ओखरबजार ।

मिति: २०८१/०३/०५ र ६ गते

५३ वटा सामुदायिक विद्यालयबाट १/१ जना गरी ५३ जना सहभागीता रहेको ।

५) कक्षा ५,८ र १० का नयाँ पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सञ्चालन

स्थान: पालुङ्ग बहुमुखी क्याम्पस, थाहा-३

मिति: २०८१/०३/३० र ३१ गते

कक्षागत रूपमा विषयगत ४४ जना शिक्षकहरुको सहभागीता भएको ।

६) विद्यालय भौतिक पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड, २०८० बमोजिम नगरपालिकाका पूर्वाधार हेर्ने विषयगत समितिका संयोजकको संयोजकत्वमा योजना तथा कार्यक्रम, प्राविधिक (ईन्जिनियर), वातावरण क्षेत्र हेर्ने, लैङ्गिक समता एवम् समावेशीकरण हेर्ने अधिकृत र शिक्षा शाखा प्रमुख समेत रहने गरी नगरपालिका स्तरीय विद्यालय पूर्वाधार विकास समिति गठन भएको । सो समिति मार्फत प्राविधिक शाखा प्रमुख ईन्जिनियरज्यूको नेतृत्वमा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको विद्यालय नक्साङ्कन कार्य प्रारम्भ भएको ।

७) कार्यपालिका सदस्य अनिता बलज्यूको संयोजकत्वमा शिक्षा समिति सदस्य (शिक्षक महासंघ अध्यक्ष) राजाराम कार्की सदस्य र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख माधवबिक्रम मल्लज्यू सदस्य रहेको नगरपालिका स्तरीय दरबन्दी मिलान कार्यदल गठन भई सो समितिबाट स्थलगत अध्ययन गरी प्रतिवेदनको आधारमा देहाय बमोजिम दरबन्दी मिलान तथा विद्यालय समायोजन गरिएको ।

देहाय:

क्र. सं.	साविकको विद्यालयबाट दरबन्दी झिकिएको	दरबन्दी समायोजन भएको विद्यालय	कैफियत
१	मंगलेश्वर प्रा.वि. थाहा-२ (प्रावि १ जना)	बागेश्वरी मावि, थाहा-११ मा (थप प्रावि दरबन्दी १ जना)	
२	ऋषेश्वर प्रावि थाहा-४ (प्रावि १ जना)	श्री जनकल्याण मावि थाहा ३ (थप २ जना प्रावि दरबन्दी)	
३	जनता प्रावि थाहा ३ (प्रावि १ जना)		
४	पञ्चकन्या प्रावि थाहा १ (प्रावि	बसन्त आवि, थाहा-५ (थप १ जना प्रावि	

दरबन्दी १ जना)	दरबन्दी)	
----------------	----------	--

- ८) शैक्षिक सत्र २०८० सम्मको देहाय बमोजिम स्थायी शिक्षकहरूको सञ्चित विरामी विदा प्रमाणीकरण र सो अभिलेख शिक्षा विकास तथा समन्वय इकाई, हेटौडा, मकवानपुर र राष्ट्रिय कितावखाना (शिक्षक), छाउनी काठमाण्डौमा सम्प्रेषण गरिएको ।
- ९) शैक्षिक सत्र २०८० को देहायको स्थायी शिक्षकहरूको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भएको ।

स्वास्थ्य शाखा:

- राष्ट्रिय भिटामिन ए कार्यक्रम,
- ग्रामीण भिडियो एक्स-रे कार्यक्रम,
- पूर्णखोप वडा घोषणा कार्यक्रम,
- किशोर किशोरी स्वास्थ्य सेवा अभिमुखीकरण कार्यक्रम संचालन,
- IPV खोप अभियान २०८१ संचालन सबै वडामा,
- MSs अनुगमन तथा मुल्यांकन सबै स्वास्थ्य संस्था,
- स्वास्थ्य शिविर तथा नसर्ने रोग स्क्रिनिङ्ग कार्यक्रम,
- प्रशामक सेवा सामग्री खरिद तथा वितरण स्वास्थ्य संस्थामा,
- रेबिज रोगबाट उपचार रोकथाम नियन्त्रण बारे जनचेतना कार्यक्रम संचालन,
- पूर्ण संस्थागत सुत्केरी वडा घोषणा (१,५,८ वडा),
- बातफबतषअ ब्लबथिकभच खरिद,
- सबै स्वास्थ्य संस्थामा CB-IMNCif/ On-site Coaching संचालन,
- पूर्णखोप पालिका घोषणा कार्यक्रम,
- मानसिक रोग सम्बन्धि औषधी खरिद तथा सेवा प्रदान,
- स्वास्थ्य संस्थालाई आवश्यक औषधी खरिद,
- ८५ जना दिर्घ रोगी (४ वटा रोग) हरुलाई औषधी उपचार खर्च वितरण ।

कृषि विकास शाखा:

- तरकारी खेति सम्बन्धि ३ दिने तालिम सञ्चालन गरिएको,
- रैथाने बालीमा बीउ वितरण गरिएको,
- समूह गठन तथा संचालन सम्बन्धि तालिम १ दिने (वडास्तरीय)
- बिषादी व्यवस्थापन सम्बन्धि तालिम संचालन गरिएको,
- बर्षे फलफुल बिरुवामा ५०% अनुदानमा बिरुवा वितरण गरिएको,

- आकस्मिक बाली संरक्षण सेवा संचालन गरिएको,
- धान दिवस कार्यक्रम मनाइएको,
- अगुवा कृषकलाई सम्मानित कार्यक्रम संचालन गरिएको,
- मासिक कृषक समूहको बैठक संचालन ।



पशु सेवा शाखा:

- ५० प्रतिशत लागत साभेदारीमा दुहुना गाईरभैसी पालन प्रवर्द्धन कार्यक्रम सम्पन्न,
- कृषक समूह तथा फर्महरूमा परजीवी नियन्त्रण कार्यक्रम सम्पन्न,
- बाख्रा पालन (उन्नत जात) प्रवर्द्धन कार्यक्रम थाहा-७,
- दुग्ध पदार्थ यन्त्रीकरण (चिस्यान केन्द्र) सहयोग कार्यक्रम थाहा-१२
- कृतिम गर्भधान मिसन कार्यक्रम,
- महामारी र आकस्मिक रोग नियन्त्रण कार्यक्रम ।

सामाजिक विकास वन तथा वातावरण शाखा:

सामाजिक विकास

- सीप तथा प्रविधि हस्तान्तरण अन्तर्गत ६ जनालाई ७० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण, २ जनालाई १०० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण,
- नगर स्थापना दिवस विविध कार्यक्रम सहित मनाइएको,
- विभिन्न सांस्कृतिक समूहलाई आर्थिक सहायता,
- नगरपालिकाको १२ वटै वडा को बाल प्रोफाइल तयारी,
- उपप्रमुख शैक्षिक वृत्तिकोष कार्यविधि तयारी र कोष स्थापना,
- २८ दलित विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति वितरण,
- थाहा गोल्डकप सम्पन्न,
- पाँचौं उपमेयर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न,
- जिल्ला स्तरिय कराँते प्रतियोगिता सम्पन्न
- प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबल प्रतियोगिता सहभागी भई उपविजेता ।

वातावरण तथा विपद् व्यवस्थापन :

- बजार समितिहरूलाई माग का आधारमा डस्टबिन वितरण,
- नियमित फोहर संकलन र सरसफाई,
- फेकोफन सहकार्यमा सामुदायीक वनहरूको अभिलेख संकलन,



- नगर विपद् समितिको बैठक र मनसुनजन्य विपद् प्रतिकार्य योजना,
- विश्व वातावरण दिवस विविध कार्यक्रम सहित मनाइएको,
- विपद् सम्पर्कका लागि नगर प्रहरीको क्रियाशीलता बढाइएको ।

पर्यटन तथा सूचना प्रकाशन अभिलेख व्यवस्थापन तथा मुद्रण शाखा:

- थाहा पालिकाका विभिन्न शाखाबाट आम नागरिक समक्ष पुऱ्याउनुपर्ने सूचना/सन्देश स्थानीय लोक कल्याणकारी सन्देशको रूपमा वितरण/प्रकाशन-प्रशारण गरिएको,
- आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम निर्माण गरिएको,
- पर्यटकीय आकर्षण भल्कने प्रतिबिम्ब निर्माणका लागि २ नम्बर वडा कार्यालयबाट माग भई आए बमोजिम पालुडमा उक्त कार्यक्रम सम्पन्न गरिएको,
- संघ, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित खानेपानी आयोजनाको सूची तयारी तथा जानकारी गराइएको,
- आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिकको ऐन बमोजिम स्वतः प्रकाशन गर्नुपर्ने सूचनाहरु प्रकाशन,
- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हुने सूचना अधिकारीहरुको जिल्लास्तरीय बैठकमा सहभागी भएको,
- कार्यालय विभिन्न शाखाहरुबाट खरिद भइ आएको सामानहरुको रुजू गरिएको,
- सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको,
- सूचना प्रवाह गर्न बल्क एसएमएस सेवा प्रणाली सञ्चालन,
- पर्यटन प्रचारप्रसारका लागि होडिड बोर्ड राख्ने कार्य सम्पन्न भएको,
- खानेपानी आयोजना सञ्चालन व्यवस्थापन कार्यहरुको सहजीकरण गरिएको,
- शाखा अन्तर्गतका समन्वय तथा सिफारिसहरु निरन्तर भएको ।

महिला विकास तथा बालबालिका, अपाङ्ग परिचयपत्र वितरण शाखा:

- एसईई दिएर बसेका विद्यार्थीहरुका लागि करिअर कान्सिलिड तथा आर्ट अफ प्यारन्टिड कार्यक्रम सञ्चालन,
- बाल विवाह विरुद्ध विद्यालयस्तरीय सचेतनामुलक कार्यक्रम,
- महिलाहरुका लागि भोल साबुन, फिनेल र हरपिक बनाउने तालिम,
- जन्मनु अगाडि र जन्मिसकेपछि अपाङ्गता हुने कारण बारे चेतामुलक कार्यक्रम,
- ज्येष्ठ नागरिक समन्वय समितिको चौमासिक बैठक,
- नगर बाल भेला कार्यक्रम ।

आन्तरिक लेखा परीक्षण शाखा:

- तृतीय त्रैमासिकको आन्तरीक लेखापरीक्षण सम्पन्न भएको,
- सबै स्वास्थ्य संस्थाहरुको लेखापरीक्षण गरिएको,
- लेखा समितिको बैठक बसी बेरुजु नियमित तथा असुल उपर गरिएको,
- अन्तिम लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपर जवाफ तथा प्रतिक्रिया पेश गरी सम्परीक्षण गरिएको,
- नगरपालिकाबाट विद्युत महशुल तिर्नुपर्ने सबै मिटरहरुको एकीकृत विवरण तयार गरी अग्रिम भुक्तानी गरिने व्यवस्था मिलाइएको ।

नगर प्रमुखको सचिबलय:

- दैनिक रुपमा नगर प्रमुख ज्यू समक्ष प्रस्ताव, छलफल तथा भेटघाटका लागि आउने सर्वसाधारणलाई सहजीकरण,

नगर उप-प्रमुखको सचिबालय (न्यायिक शाखा):

- थाहा नगरपालिका न्यायिक शाखाले सम्पादन गरेका कार्यहरु:

सि. न	मुद्दाको किसिम	साउन-चैत सम्मको				बैशाख-असार सम्मको				कुल जम्मा			
		मेलामिलाप	अदालत गएको	विचारधिन	जम्मा	मेलामिलाप	अदालत गएको	विचारधिन	जम्मा	मेलामिलाप	अदालत गएका	विचारधिन	जम्मा उजुरी संख्या
१.	जग्गा विवाद	८	२	६	१६	३	-	६	९	११	२	८	२५ (४ वटा उजुरी डिसमिस भएको)
२.	घरयासी विवाद (श्रीमान श्रीमती)	४	-	२	६	-	-	-	-	४	-	१	६ (१ डिसमिस भएको)
३.	साँध सिमान विवाद	१	-	१	२	-	-	-	-	१	-	१	२
४.	ज्याला विवाद	४	-	-	४	-	-	-	-	४	-	-	४
५.	बाटो विवाद	१	-	१	२	१	-	-	१	२	-	१	३
६.	घरभाडा विवाद	-	१	-	१	-	-	१-	१	-	१	१	२
७.	आर्थिक लेनदेन	५	-	-	५	-	१-	-	१	५	१	-	६
८.	जग्गा रोक्का/फुकुवा	-	-	२	२	१	-	-	१	१	-	२	३
९.	नागरिकता नबनाई लिएको विवाद	१	-	-	१	-	-	-	-	१	-	-	१



१०.	बलेसीको पानी सार्वजनिक जग्गामा भारेको विवाद	१	-	१	१	-	-	१			१		
११.	खानेपानी विवाद		-	१	१			१	१		१	२	
१२.	गाली बेइज्जती/ सामान्य कुटापिट	४			४	१	-	-	१	५		५	
१३.	जेष्ठ नागरिकको पालन पोषण नगरेको सम्बन्धमा					२			२	२		२	
जम्मा		२९	३	१३	४५	८		८	१६	३७	४	१५	६१

- मनोसामाजिक परामर्श तथा कानूनी शिक्षा कार्यक्रम सम्पन्न गरियो
- चौमसिक बैठक सम्पन्न भएको

परियोजना अन्तर्गत:

प्रधानमन्त्री रोजगार कार्यक्रम:

- रोजगार आयोजनाहरु सम्पन्न गरिएको । आर्थिक वर्ष २०८०/८१ मा ६५ जनालाई रोजगारीमा खटाइएको ।
- आर्थिक वर्ष २०८०/८१ असारसम्म ७ वटा आयोजनाहरु सञ्चालन गरिएको ।
- बैदेशिक रोजगारीमा गएका ३ जना कामदारको लागि बैदेशिक रोजगार बोर्डबाट पाउने सहायताको लागि सहजीकरण गरिएको ।
- पुनः श्रम स्वीकृतिको लागि २५ जनालाई सहजीकरण गरिएको ।
- सुरक्षित वैदेशिक रोजगारीको लागि आवश्यक सूचना, परामर्श उपलब्ध गराइएको ।
- थाहा नगरपालिकाको आन्तरिक रोजगारीको पार्श्वचित्र निर्माण गरिएको ।
- श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम सञ्चालन गरिएको ।
- आ. व. २०८१/८१ को वार्षिक प्रतिवेदन तयार पारिएको ।

सुरक्षित आप्रवासन(सामी) कार्यक्रम

- समुदाय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको ।
- सुरक्षित वैदेशिक रोजगार र सामीको दिगोपनाको बारेमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको ।
- नियमितरूपमा घरभेट तथा सूचना परामर्श कार्यक्रम चलाइएको ।
- वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकाहरुको न्यायको लागि सहजीकरण गरिएको ।
- मनोपरामर्शकर्ता, वित्तीय साक्षरता सहजकर्ता तथा रिटर्नी स्वयम्सेवकहरुको क्षमता विकास तालिमहरुमा सहभागिता जनाइएको ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)

- दामन महिला अल्लो ह्याण्डीतक्राफ्ट महिला लघु उद्यमी समुहलाई प्रविधि हस्तान्तरण गरिएको ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) सूचना प्रविधि शाखा

- सबै वडा कार्यालयहरुमा सामान्य प्रशासन मन्त्रालयको इ-हाजिरी प्रणाली जडान गरिएको,



- कार्यालयमा इन्टरकम टेलिफोन व्यवस्थापन गरिएको,
- कार्यालयमा प्राप्त हुन आएका सामानहरूको रुजू गरिएको,
- विद्यालयहरू र स्वास्थ्य कार्यालयहरूमा स्मार्ट जडानमा सहयोग गरिएको,
- विद्युतीय ठेक्का प्रणाली सञ्चालनमा सहयोग,
- शाखासंग सम्बन्धीत अन्य दैनिक प्रशासनिक कार्यहरू ।

क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम:

- ACF (Active Case Finding): स्वयंसेवकहरूको प्रभावकारी परिचालन र खकार र x-ray माध्यमबाट समुदायमा रहेका बिरामीहरू पत्ता लगाई शीघ्र उपचारमा ल्याउनको लागि यो कार्यक्रम राखिएको हो । सक्रिय क्षयरोग खोजपड्ताल जसमा १५०० जनाको खकार संकलन र एक्सरे विधिबाट क्षयरोग परीक्षण, निदान र औषधि सेवन सुचारु गरिएको ।
- थाहामा संकलन भएको खकार (sputum) further testing को लागि जीनएक्सपर्ट center सम्म courier : स्थानीय तह अन्तर्गत रहेका क्षयरोग निदान सेवा उपलब्ध नभएका सबै स्वास्थ्य संस्थाबाट खकार संकलन गरी राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गतको खकार जाँच गुणस्तर संजालमा रहेको निदान केन्द्र विशेषतः molecular WHO Recommended Diagnostics (mWRD) (gene-xpert) विधि जस्तै जीनएक्सपर्टमा खकार डुवानी गरी क्षयरोग निदान गर्न यो प्रणाली विकास गरिएको हो ।
- क्षयरोग बिरामीलाई सीप विकास तालिम: क्षयरोग प्रभावित व्यक्तिहरू विशेषतः समाजिक आर्थिक अवस्था कमजोर भएका वर्ग बाट आएको देखिएको , साथै क्षयरोगको उपचार लामो अवधिको हुने हुनाले उनीहरूलाई मानसिक रूपमा पनि तनाव हुने हुँदा आय आर्जनका क्रियाकलापहरूमा कमि आउने र उपचार पश्चात् समुदायमा पुर्नस्थापना हुने समेत कठिनाई हुने भएकोले यस्ता व्यक्तिहरूलाई उपचारको अवधिमा सीप विकास क्रियाकलापमा संलग्न गराई क्षमता वृद्धि गराउन यो क्रियाकलाप राखिएको हो ।
- क्षयरोग बिरामीलाई पोषण सहयोग: क्षयरोगका बिरामीहरूको उपचारमा सुधार ल्याउनको लागि पोषणयुक्त खानेकुराको महत्वपूर्ण भूमिका हुन्छ। पोषणयुक्त खानेकुराले बिरामीको रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि भई सफल उपचार हुने सम्भावना धेरै हुन्छ । त्यसैले क्षयरोगका बिरामीहरूलाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्नका लागि यो कार्यक्रम राखिएको छ ।
- TBFCHVs (क्षयरोग मुक्त महिला सो.से.वी का) संग मासिक बैठक : समुदायमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान प्रभावकारी रूपमा सञ्चालनका लागि स्थानीय तहका हरेक वडामा १/१ जना क्षयरोग मुक्त अभियान स्वयंसेवकको व्यवस्था गरिएको र यी स्वयंसेवकहरूले समुदाय स्तरमा हुने क्षयरोग पहिचान, निदान, उपचार तथा रोकथाम एवं समुदायमा जनचेतनाका क्रियाकलापहरू सञ्चालन गर्न सक्रिय रूपमा सहयोग गर्न यो कार्यक्रम गरिएको हो ।
- End TB committee वडा स्तरीय क्षयरोग सुक्ष्म योजना : समुदायस्तरमा क्षयरोगको निदान, रोकथाम र उपचारका क्रियाकलापहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको कारणले सम्भावित क्षयरोग प्रभावित व्यक्तिहरू छुट हुन गई रोगको प्रकोप बढ्दै गएको विद्वमान अवस्थालाई मध्येनजर गर्दै समुदायलाई जिम्मेवार बनाउनका लागि समुदाय स्वयंको संलग्नताबाट समस्याहरूलाई सूक्ष्म रूपमा पत्ता लगाई सबै क्षयरोगी प्रभावित व्यक्तिहरूलाई उपचारको दायरामा ल्याउन यो कार्यक्रम गरिएको हो ।

कृषि स्नातक:

- कृषि विकास शाखाले आयोजना गरेको तालिम तथा बैठकमा सहयोग गरेको,
- कृषकहरूलाई प्रदान गर्ने अनुदानको कार्यक्रममा शाखालाई सहयोग गरेको,
- कृषि विकास शाखासँग सम्बन्धित प्रशासनिक कार्य गरेको,



- कृषकहरुको बालीमा लागेको रोगकीराको समस्या समाधानको उपाय सम्बन्धि सल्लाह सुभाब दिएको,
- मलखाद वितरण सम्बन्धि काम गरेको ।

एम.आइ.एस. सेवा इकाई

- सामाजिक सुरक्षा भत्ता EFT मार्फत वितरण गरिएको, आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक (वैशाख, जेठ र असार) मा सामाजिक सुरक्षा भत्ता वितरण विवरण:

वडा नं.	अन्य जेष्ठ नागरिक भत्ता		जेष्ठ नागरिक भत्ता (दलित)		जेष्ठ नागरिक एकल महिला		विधुवा		क बर्ग		ख बर्ग (आर्थिक सहायता)		दलित बालबालिका		जम्मा	
	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम
१	२१९	२६११८२०	६	४७८८०	३७	२९५२६०	५२	४१२३००	५	५५८६०	२०	१२७६८०	१३	२०१९९	३५२	३५७०९९९
२	२८१	३३४३९८०	२३	१८३५४०	५३	४२२३३९	७३	५८२५४०	२	२३९४०	२६	१६५९८४	३	४७८८	४६१	४७२७१११
३	१९०	२२३३९४६	९	७१८२०	३३	२६०६८०	८७	६८१७३२	३	३५९१०	२०	१२७६८०	२०	३१६४५	३६२	३४४३४३३
४	१४५	१७२२६१०	७	५३२००	२४	१९०४०५	७५	५९३१८०	४	४७८८०	१६	१०००१६	१६	२३४२४	२८७	२७३०७१५
५	१३९	१६५०६४०	०	०	२५	१९९५००	४७	३७२४००	५	५९८५०	९	५७४५६	०	०	२२५	२३३९८४६
६	३२९	३८९१८८५	१८	१३३३२०	४१	३२७१८०	७१	५६६५८०	७	८३७९०	३०	१९९५२०	१०	१२९०५	५०६	५२१२१८०
७	२८७	३४२५३२०	८	६३८४०	४८	३८३०४०	७३	५८२५४०	१५	१७९५५०	२३	१४६८३२	१३	१८५५७	४६७	४७९९६७९
८	२११	२५१३४४९	१५	११७०४०	२७	२१५४६०	४८	३६९७४०	५	५९८५०	१४	८९३७६	१९	२६७३७	३३९	३३९१६५२
९	२७६	३२४०३२९	८	६३८४०	५८	४६२४४०	९७	७६०७६०	५	५९८५०	१२	७५७१६	१०	१५९६०	४६६	४६८६९९८
१०	२३०	२७४६६६०	१	७९८०	४७	३७५०६०	५९	४७०८२०	४	४७८८०	१६	१०२१४४	५	७९८०	३६२	३७५८५२४
११	१६३	२१४६६६०	२	१५९६०	३५	२७९३००	६१	४८६७८०	४	४७८८०	११	७०२२४	७	१०१११	२८३	२८५६९९५
१२	१८३	२१८४०००	८	६३८४०	३३	२६३३४०	६१	४८६७८०	७	८३७९०	२५	१५९६००	४	६३८४	३२१	३२४७७३४
जम्मा	२६५३	३२५१९००२	१०५	८२७२६०	४६१	३६७४४०४	८०४	६३६६१५२	६६	७८६०३०	२२२	१४१४२२८	१२०	१७८७७०	४४३१	४४७६५८४६

आर्थिक वर्ष २०८०/०८१ (२०८१ वैशाख-असार मसान्त) को व्यक्तिगत घटनादर्ता वितरण विवरण:

वडा नं.	जन्म			मृत्यु			सम्बन्धि बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे	जम्मा
	पुरुष	महिला	जम्मा	पुरुष	महिला	जम्मा			जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या		
१	९	१०	१९	५	६	११		१०						४०
२	१२	२१	३३	४	६	१०		१३			७	१६		६३
३	११	५	१६	७	१	८	२	८	४	१७	१	२		३९
४	२४	१३	३७	३	५	८	१	७			१	५		५४
५	१३	८	२१	२	५	७	१	१०			३	८		४२
६	१९	१४	३३	५	१	६	२	१३	१	१	२	७		५७
७	३५	२८	६३	५	४	९	१	१९			२	७		९४
८	१४	१०	२४	४	४	८	१	८			३	१०		४४
९	१२	८	२०	७	४	११	३	१४	२	७	२	४		५२
१०	११	९	२०	३	३	६		४			३	७		३३
११	५	११	१६	७	६	१३	१	७			१	१		३८
१२	१०	११	२१	५	८	१३		१७						५१
जम्मा	१७५	१४८	३२३	५७	५३	११०	१२	१३०	७	२५	२५	६७	०	६०७

- जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयोजनमा थाहा नगरपालिकाबाट भएको राष्ट्रिय परिचयपत्र विशेष शिविरमा १२ वटा वडाका ८९२ जनाको राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक गरिएको ।

‘एक गाउँ एक, प्राविधिक’ (कृषि)

वडा नम्बर ९ र १० (कमला सुवेदी)

- थाहा नगरपालिका बाट अनुदानमा बितरण गरिने कृषि सामग्री हरु जस्तै मल्लिचङ्ग प्लास्टिक, यु भि प्लास्टिक, थोपा सिचाइँको सामग्री, स्प्रेयर पम्प, मकैको बीउ वितरणमा सहजीकरण,
- कृषि विकास शाखा थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रममा वडास्तरबाट हुने कार्यक्रमहरूको संचालन तथा कार्यान्वयनमा सहकार्य गरेको,
- नमुना टनेल निर्माण अनुगमन,
- कृषक समूह सञ्चालनमा सहजीकरण,
- वार्षिक स्वीकृत कार्यक्रमको सूचना लक्षित कृषकहरू समक्ष प्रचार प्रसार गरेको,
- कृषकहरूको समस्या समाधानका लागि फिल्डमा प्राविधिक ज्ञान उपलब्ध गराएको,
- कृषि आधुनिकीकरणका सीपहरूका विषयमा कृषि परामर्श उपलब्ध गराएको,
- वडामा दैनिक विषयगत तथा प्रशासनिक कार्यमा सहयोग पुऱ्याएको,

‘एक गाउँ एक, प्राविधिक’ (पशु)

● वडा नम्बर ३ र ४ (रुपेश कुमार मिश्र)

- पशु विकास शाखाको प्रशासनिक तथा उपचार सम्बन्धी कार्यमा सहयोग पुऱ्याएको ।

वडा नम्बर ५ र ६ (विकेश कार्की)

- पशु विकास शाखाको प्रशासनिक तथा उपचार सम्बन्धी कार्यमा सहयोग पुऱ्याएको ।

वडा कार्यालय अन्तर्गतको प्रगती प्रतिवेदनहरू:

- वडा नम्बर १ (अनु रुपाखेती)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर २ (दिनेश महर्जन)
- वडा नम्बर ३ (टुइसा राइ)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ४ (पालसाङ लामा)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ५ (गुण बहादुर केसी)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ६ (सुनिल लामिछाने)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ७ (चन्द्र बहादुर थिङ)



- दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ८ (मात्रिका ढकाल)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ९ (दिनेश श्रेष्ठ)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर १० -चक्र बहादुर ठगुन्ना)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर ११ -मोति रोका क्षेत्री)
 - दैनिक प्रशासनिक कार्य संचालन ।
- वडा नम्बर १२ (ओब्जड रोकाय)
 - दैनिक प्रशासनिक कार्य संचालन ।

प्रमुख, प्रवक्ता, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको विवरण:

- | | | |
|-------------------------|---------------------------------|------------|
| ● कार्यालय प्रमुख | : श्री कृष्ण गिरी | ९८५५०१२१११ |
| ● प्रवक्ता | : श्री हिरेन्द्र कुमार राययमाभी | ९८५५०७२४८९ |
| ● गुनासो सुन्ने अधिकारी | : श्री अनिल लामिछाने | ९८५५०७५३४१ |
| ● सूचना अधिकारी | : श्री सुरजकुमार भुजेल | ९८५५०६८६९५ |

पालिकाको वेभसाइट :

- थाहा नगरपालिका कार्यालय मकवानपुरको वेभसाइट : www.thahamun.gov.np
- थाहा नगरपालिका कार्यालय पर्यटन प्रवर्द्धन वेभसाइट : www.tourism.thahamun.gov.np

पालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएको विवरण:

पालिकाका अधिकांश परिपत्र र सूचनाहरू पालिकाको वेभसाइट www.thahamun.gov.np मा नियमित प्रकाशन हुने गरेको, साथै प्रकाशित सूचनाहरूलाई पालिका अन्तर्गतका १२ वटै वडाका सूचना पाटीहरूमा प्रकाशनका लागि उपलब्ध गराई नियमित प्रकाशन भएको । सूचनामा पहुँच विस्तारका लागि सामाजिक सञ्जालहरूको समेत अधिकतम प्रयोग गरिएको ।

पालिकामा परेको सूचना माग सम्बन्धी निवेदन:

आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिकमा सूचना अधिकारी समक्ष सूचना माग गरी प्राप्त निवेदन र सूचना उपलब्ध गराइएको विवरण तपसिल बमोजिम रहेका छन् ।

क्र.सं.	सूचना माग भएको संख्या	उपलब्ध गराइएको संख्या	उपलब्ध नगराइएको संख्या	कैफियत
१.	२	२	-	इमेलबाट माग भई इमेलबाटै पठाइएको ।



२.	मौखिक		मौखिक माग भएका मौखिक नै उपलब्ध गराइएको ।
----	-------	--	--

पालिकाले गरेका सूचना सम्बन्धी थप कामहरु:

- पालिका र वडा तथा वडाबाट पालिका तथा अन्यत्र पत्रव्यवहारका लागि बल्क इमेल तथा वेभ बल्क एसएमएस संचालन गरिएको ।
- पालिकामा संचालित विभिन्न सूचना तथा पुस्तकहरु सहितको पालिका पुस्तकालयको कार्य संचालनका लागि योजना निर्माण हुँदै गरेको ।

पालिकाले गरेको कार्यक्रम र सोको प्रतिवेदन:

- पालिकाले आफ्नो वेभसाइटमा नियमित प्रकाशन गर्ने गरेको ।

पालिकाले वर्गिकरण तथा संरक्षण गरेका सूचनाको विवरण:

- यस पालिका अन्तर्गतका सार्वजनिक गर्न मिल्ने र नमिल्ने प्रकृतिका सूचनाहरुको वर्गिकरणका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन पेश गरिएको ।

नोट: प्रस्तुत विवरण थाहा नगरपालिका, इन्द्रायणी चौर मकवानपुरको वेवसाइट www.thahamun.gov.np मा समेत पढ्न सकिन्छ ।